



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको

स्वतः प्रकाशन

२०८२ साल माघ १ गतेदेखि २०८२ चैत मसान्तसम्म
सम्पादित प्रमुख क्रियाकलापहरु समेत



प्रकाशक

धनकुटा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, धनकुटा

फोन नं ०२६-५२२११९/ ०२६-५२२२७३

वेबसाईट: www.dhankutamun.gov.np

इमेल: [ito.dhankutamun@gmail.com/](mailto:ito.dhankutamun@gmail.com)

suchanaadhikari@dhankutamun.gov.np

२०८२ साल माघ १ गतेदेखि २०८२ चैत मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरु समेतसंलग्न गरी सार्वजनिक गरिएको (स्वतः प्रकाशन)

प्रकाशकः धनकुटा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय, धनकुटा

फोन नं: ०२६-५२२११९/ ०२६-५२२२७३

इमेल: ito.dhankutamun@gmail.com/suchanaadhikari@dhankutamun.gov.np

प्रकाशन: २०८३ बैशाख १५ गते



दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

बिषय-सूची

| <u>बिषय शीर्षक</u> | <u>पेज नम्बर</u> |
|---|------------------|
| १. नगरपालिकाको परिचय, स्वरूप र प्रकृति | १ |
| २. नगरपालिकाको काम कर्तव्य र अधिकार | २ |
| ३. नगरपालिकाको सङ्गठन संरचना, कर्मचारी संख्या र कार्य विवरण | १२ |
| ४. नगरपालिकाबाट प्रदान गरिने सेवा | ३५ |
| ५. सेवा प्रदान गर्ने शाखा/उपशाखा र जिम्मेवार अधिकारी | ३६ |
| ६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि | ३८ |
| ७. निर्णय गर्ने प्रकृया र निर्णय उपर उजुरी सुन्ने अधिकारी | ३८ |
| ८. यस अवधिमा सम्पादन गरेको कामको प्रगति विवरण | ३९ |
| ९. नगरपालिकाबाट प्रकाशित ऐन, नियम, निर्देशिका र कार्यविधीहरूको सूची | ४९ |
| १०. कार्यालय प्रमुख, प्रवक्ता, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारी नाम र पद तथा सूचना माग सम्बन्धी निवेदन र सो उपर भएको कारबाहीको विवरण | ५४ |
| ११. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण | ५५ |
| १२. नगरपालिकाले गरेका कामको प्रतिवेदन | ५८ |
| १३. नगरपालिकाले गरेका सूचना व्यवस्थापन सम्बन्धी थप कार्यहरूको विवरण | ५८ |
| १४. नगरपालिकाको वेबसाईट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त विवरणहरू | ५८ |




दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत



१. नगरपालिकाको स्वरूप र प्रकृति

नेपालको संविधान भाग ५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड अन्तर्गत धारा ५६ को (४) र (५) मा भएको व्यवस्था अनुसार देशभरमा ७५३ स्थानीय तह (नगर तथा गाउँपालिका) हरू गठन भई प्रदत्त कानून बमोजिम संचालनमा रहेका छन् । यिनै ७५३ मध्ये कोशी प्रदेश अन्तर्गत पूर्वी नेपालको महाभारत पर्वत श्रृङ्खलामा अवस्थित एक सुन्दर पहाडी नगर हो धनकुटा नगरपालिका । यस नगरलाई तत्कालिन सरकारले वि.सं. २०३५ साल पौष १ गते तीन वटा गाउँ पञ्चायत (चुलीबन, धनकुटा बजार र निगाले) मिलाएर नगर पञ्चायत घोषणा गरेको थियो । राज्य पुर्नसंरचना गर्ने क्रममा साविकको बेलहारा र भिरगाउँ गाविस नगरपालिका क्षेत्रभित्र समावेश गरिएपछि २०७३ साल फाल्गुन २७ गतेको स्थानीय तह पुनसंरचना पश्चात यो नगरपालिका १० वटा वडामा विभाजित भएकोछ । हालको संविधान २०७२ जारी भएसँगै मुलुकमा संघिय व्यवस्था कार्यान्वयनमा आएको छ । संवैधानिक रुपमै तीन तहको सरकारको जिम्मेवारी समेत किटान गरी संघियता लागू भएकाले नगरपालिकाको अधिकार तथा सेवा प्रवाहको क्षेत्रानुसार भूमिकामा व्यापकता आएको छ ।

स्थानीय तहको मिति २०७९ बैशाख ३१ मा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्वमा धनकुटा नगर सभा र नगर कार्यपालिकाबाट यो नगरपालिका सञ्चालित छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार धनकुटा नगरपालिकाको कुल जनसंख्या ३५९८३ रहेको छ जसमा महिलाको जनसंख्या १८७९१ र पुरुषको जनसंख्या १७१९२ रहेको छ । कुल घरपरिवार संख्या ९६३७ रहेको छ । ११०.८ बर्ग कि.मि. क्षेत्रफल रहेको यो नगरपालिका पूर्वमा छथर जोरपाटी गाउँपालिका, पश्चिम तर्फ सहिदभूमि गाउँपालिका, उत्तर तर्फ पाख्रिवास नगरपालिका र दक्षिण तर्फ साँगुरीगढी गाउँपालिकाभित्र फैलिएको छ ।

नगरपालिका सञ्चालन व्यवस्थापन एवम् नियमित सेवा प्रवाहका लागि नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु ५२ जना र विभिन्न कार्यक्रमहरुमा समेत गरी जम्मा कर्मचारीहरु १७५ जना कर्मचारीहरुबाट नगरपालिकाको समग्र सेवा व्यवस्थापन हुँदै आएको छ । त्यसै गरी विद्यालयस्तरमा २८८ जना शिक्षक तथा ४७ जना विद्यालय कर्मचारीहरु,

बालविकास सहजकर्ता ४८ जना एवम् स्थानीयस्तरमा महिला स्वास्थ्य स्वयंमसेविकाहरु ४५ जना, मेलमिलापकर्ताहरु ४३ जनाबाट समेत सेवा सञ्चालनमा सहजीकरणको भूमिका निर्वाह भएको छ ।

सेवा प्रवाहमा सम्बद्ध संयन्त्रहरु

| | |
|--------------------------------------|-----|
| ❖ नगर सभा | १ |
| ❖ नगर कार्यपालिका | १ |
| ❖ विभिन्न समितिहरु | २५ |
| ❖ विभिन्न शाखाहरु/शाखा/केन्द्र/इकाई | ३३ |
| ❖ वडा कार्यालयहरु | १० |
| ❖ स्वास्थ्य चौकीहरु | २ |
| ❖ शहरी स्वास्थ्य क्लिनिक | ४ |
| ❖ सामुदायिक स्वास्थ्य इकाई | १ |
| ❖ विद्यालय व्यवस्थापन समितिहरु | ३९ |
| ❖ विद्यालयहरु (सामुदायिक र संस्थागत) | ५६ |
| ❖ टोल विकास संस्थाहरु | १८१ |
| ❖ सहकारी संस्थाहरु | ५६ |



२. नगरपालिकाको काम कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ बमोजिम नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

- क. नगर प्रहरी ईकाई गठन, संचालन र व्यवस्थापन
- ख. सहकारी संस्था नियमन
- ग. एफ. एम. सञ्चालन
- घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर
- ङ. स्थानीय सेवाको व्यवस्थापन
- च. स्थानीय तथ्यांक र अभिलेख संकलन
- छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना
- ज. आधारभूत र माध्यमिक शिक्षा
- झ. आधारभूत स्वास्थ्य र सरसफाई
- ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाइ
- ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- ड. स्थानीय अभिलेख व्यवस्थापन
- ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण
- ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
- त. जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
- थ. बेरोजगारको तथ्यांक संकलन
- द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा
- न. विपद् व्यवस्थापन
- प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास
- ब. खेलकुद र पत्रपत्रिका
- भ. आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन
- म. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू
- य. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
- र. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
- ल. सामाजिक सुरक्षा र गरिबी निवारण
- व. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक
- स. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माण ।
- ष. सुकुम्बासी व्यवस्थापन
- श. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी व्यवस्थापन



दशरथ राई
नगर कार्यपालिकाको अधिकृत

- ह. सवारी साधन अनुमती व्यवस्थापन
- क्ष. भूमि व्यवस्थापन
- त्र. सञ्चार सेवा व्यवस्थापन
- ज्ञ. यातायात सेवा व्यवस्थापन
- क.१ संघ, संस्था दर्ता तथा नवीकरण



वडा समितिबाट सम्पादन हुने कार्य

- (क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने ।
- (ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र आवधिक प्रगति समीक्षा गर्ने
- (ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने ।
- (घ) कानून बमोजिमका नियमन कार्य गर्ने ।
- (ङ) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने ।

प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार

१. प्रमुखको काम, कर्तव्य र अधिकार: (१) प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- क) नगर सभा तथा नगर कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने ।
- ख) नगर सभा तथा नगर कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ।
- ग) नगरपालिकाको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने ।
- घ) नगर कार्यपालिकाको निर्णयमा नगर सभाको अधिवेशनको आव्हान र समापनको घोषणा गर्ने ।
- ङ) नगरपालिकाका उपप्रमुख वा सदस्यलाई नगरपालिकाको कार्य विभाजन नियमावली अनुरूपको विषयगत कार्य जिम्मेवारी बाँडफाँड तथा हेरफेर गर्ने ।
- च) नगरसभा र नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
- छ) नगर कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
- ज) उपप्रमुख तथा सदस्यलाई नगरपालिकाको कामका लागि स्वदेशभित्र काजमा खटाउने ।
- झ) प्रमुख प्रशासकीय अधिकृतको सात दिनसम्मको विदा वा स्वदेशभित्रको काज स्वीकृत गर्ने ।
- ञ) नगरपालिकाको चल अचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
- ट) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
- ठ) नगर सभा वा नगर कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

२) प्रमुखले आफ्नो अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक प्रमुख तोक्नु पर्नेछ ।

२. उपप्रमुखको काम, कर्तव्य र अधिकार: (१) उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: (क) न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।

- (ख) नगरपालिका प्रमुखको अनुपस्थितिमा कार्यवाहक प्रमुख भई कार्य गर्ने ।
- (ग) नगरसभा, नगर कार्यपालिका तथा प्रमुखले तोकेका अन्य कार्य गर्ने ।


दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

(घ) प्रचलित कानूनले तोकेको अन्य कार्य गर्ने ।
(२) उपप्रमुखले आफ्नो नगरपालिका क्षेत्रबाहिर जानु पर्दा प्रमुखलाई जानकारी दिनु पर्नेछ ।
३. वडा अध्यक्षको काम, कर्तव्य र अधिकार: (१) वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) आफ्नो वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
 - (ख) वडा समिति सदस्यहरुलाई समितिको कामको बाँडफाँड गरी सहजीकरण र परिचालन गर्ने ।
 - (ग) कार्यपालिकाको सदस्य भई कार्य गर्ने ।
 - (घ) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि नगरपालिकामा पेश गर्ने ।
 - (ङ) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने, तिनको अनुगमन गर्ने तथा आवधिक समीक्षा गर्ने गराउने ।
 - (च) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
 - (छ) तोकिए बमोजिम वा नगरपालिका प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
- (२) वडाध्यक्षले आफ्नो अनुपस्थितिमा सम्बन्धित वडा समितिको कुनै सदस्यलाई कार्यवाहक तोकियो सोको जानकारी नगर कार्यपालिकालाई दिनुपर्नेछ ।

४. सदस्यको काम, कर्तव्य र अधिकार: (१) कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:—

- (क) कार्यपालिकाको बैठकमा भाग लिने ।
 - (ख) प्रमुखले तोकेको विषयगत क्षेत्रको संयोजक वा अध्यक्ष भई तोकिएको कार्य गर्ने ।
 - (ग) प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
- (२) सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा प्रमुखलाई जानकारी दिई जानु पर्नेछ ।
५. वडा सदस्यको काम, कर्तव्य र अधिकार: (१) वडा सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) वडा समितिको बैठकमा भाग लिने ।
 - (ख) वडा अध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।
 - (ग) वडा अध्यक्षले तोकेका अन्य कार्य गर्ने ।
- (२) वडा सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा वडा अध्यक्षमार्फत कार्यपालिकालाई जानकारी दिनु पर्नेछ





दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

३. नगरपालिको सङ्गठन संरचना, कर्मचारी दरबन्दी, कर्मचारी संख्या र कार्य विवरण




धनकुटा नगर कार्यपालिकाको सङ्गठनात्मक संरचना अनुसारका प्रत्येक शाखा र सो अन्तर्गतका उपशाखा सहितको दरबन्दी तालिका (पाना १)



(Signature)
 दशरथ राई
 प्रमुख प्रशासकीय अधिकृत

धनकुटा नगरपालिका, वडा कार्यालयको सङ्गठन संरचना र दरबन्दी



वडा कार्यालय, वडा नं. १ देखि १० सम्मको लागि तहगत दरबन्दीको विवरणः

| क्रम | पद नाम | तह | सेवा समूह | दरबन्दी संख्या | दरबन्दी कायम रहने बडाहरू |
|------|----------------------|--------------------------|----------------|----------------|-------------------------------|
| १. | वडा सचिव अधिकृतस्तर | छैटौ | प्रशासन/सा.प्र | २ युई | वा.नं.-३, ४, १० |
| २. | वडा सचिव मा.सु स्तर | पाँचौ | प्रशासन/सा.प्र | ४ थार | वा.नं -२, ४, १, ७ |
| ३. | वडा सचिव खरिवार स्तर | चौथो | प्रशासन/सा.प्र | ४ थार | वा.नं -४, ६, ९, ८ |
| ४. | सब ईन्जिनियर | पाचौ | ई-जी/सिभिल | १ एक | |
| ५. | अ.सब ईन्जिनियर | चौथो | ई-जी/सिभिल | ४ थार | |
| ६. | सहायक (प्रशासन) | चौथो | प्रशासन/सा.प्र | १० दश | सामुदायिक सेवा / राजस्व संकलन |
| | | बढावा रहने जम्मा दरबन्दी | | २५ पचिस | |

धनकुटा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनकुटा
२०७३

दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

धनकुटा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको संगठन ढाँचा अनुसार महाशाखा र शाखामा रहने दरबन्दीको विवरण

| क्रम | कार्यालय, शाखा र उपशाखा | पद नाम | स्तर | तह | सेवा/समूह | पदको सेवा र संख्या | | पद संख्या | पदको किसिम | |
|------|---|-----------------------------------|------------|------------|-------------|--------------------|------------|-----------|------------|------------------------------------|
| | | | | | | प्राविधिक | अप्राविधिक | | पदपूर्ति | करार/रिक्त |
| क) | नगर कार्यपालिकाको कार्यालय, | प्रमुख प्रशासकीय अधिकृत | अधिकृत | नवौं/दशौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| १ | प्रशासन, योजना तथा अनुगमन शाखा | योजना अनुगमन तथा प्रशासकीय अधिकृत | अधिकृत | आठौं/नवौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| १.१ | प्रशासन तथा जनशक्ति विकास उपशाखा | प्रशासकीय अधिकृत | अधिकृत | सातौं/आठौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| | | सहायक (ना.सु.) | सहायक | पाँचौं | प्रशासन | ३ तीन | | ३ तीन | ३ तीन | |
| | | सहायक (खरिदार) | सहायक | चैथौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| | | सवारी चालक | सहायक | श्रे.बिहिन | मेकानिकल | १ एक | | १ एक | १ एक | |
| | | सहायक (खरिदार) | सहायक | चैथौं | प्रशासन | २ दुई | | २ दुई | २ दुई | २ करार |
| | कार्यालय सहयोगी | सहायक | श्रे.बिहिन | प्रशासन | ९ नौ | | ९ नौ | ९ नौ | | |
| १.२ | बैठक व्यवस्थापन योजना तथा अनुगमन उपशाखा | योजना अधिकृत (शा.ख.) | अधिकृत | छैटौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| १.३ | खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा | खरीद अधिकृत (शा.अ.) | अधिकृत | छैटौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| १.४ | सूचना, प्रविधि तथा तथ्यांक, अभिलेख उपशाखा | सूचना प्रविधि अधिकृत | अधिकृत | छैटौं | विविध | १ एक | | १ एक | | |
| | न्यायिक समितिको सचिवालय | सहायक (ना.सु.) | सहायक | पाचौं | प्रशासन | १ एक | | १ एक | | |
| १.६ | वातावरण तथा विपद व्यवस्थापन उपशाखा । | वातावरण अधिकृत | अधिकृत | सातौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| | | सरसफाई निरीक्षक (ना.सु.) | सहायक | पाँचौं | प्रशासन | १ एक | | १ एक | | |
| १.७ | आकस्मिक सेवा, यातायात व्यवस्था तथा नगर प्रहरी एकाई | दमकल चालक | सहायक | श्रे.बिहिन | मेकानिकल | २ दुई | | २ दुई | २ दुई | |
| २ | आ.प्र. तथा राजस्व प्रशासन शाखा | लेखा अधिकृत | अधिकृत | आठौं | प्रशा/लेखा | १ एक | | १ एक | १ एक | |
| २.१ | आर्थिक प्रशासन (लेखा) उपशाखा | लेखापाल अधिकृत | सहायक | छैटौं | प्रशा/लेखा | १ एक | | १ एक | १ एक | |
| २.२ | श्रोत विक्षेपण तथा बेरूजु फछोट्ट उपशाखा | लेखापाल | सहायक | पाँचौं | प्रशा/लेखा | १ एक | | १ एक | १ एक | |
| २.३ | राजस्व प्रशासन उपशाखा | राजस्व अधिकृत | अधिकृत | सातौं/आठौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| | | सहायक (ना.सु.) | सहायक | पाचौं | प्रशासन | १ एक | | १ एक | १ एक | |
| ३ | आ.ले.प. तथा पूर्व लेखापरिसान एकाई | आ.ले.प. अधिकृत | अधिकृत | छैटौं | प्रशा/लेखा | १ एक | | १ एक | १ एक | |
| ४ | राहरी पूर्वाधार विकास शाखा | इन्जिनियर,सिभिल | अधिकृत | सातौं/आठौं | सिभिल | १ एक | | १ एक | १ एक | |
| ४.१ | स्थानीय पूर्वाधार विकास उपशाखा खानेपानी, सिंचाई, उर्जा विकास तथा जल उत्पन्न प्रकोप नियन्त्रण उपशाखा | सब इन्जिनियर,सिभिल | सहायक | पाचौं | सिभिल | १ एक | | १ एक | १ एक | |
| ४.२ | भवन नियमन तथा निर्माण ईजाजत उपशाखा | सब इन्जिनियर,सिभिल | सहायक | पाचौं | सिभिल | १ एक | | १ एक | १ एक | |
| ४.३ | भूमी व्यवस्था, वस्ती विकास तथा जग्गा नापी उपशाखा | सर्वेक्षक | सहायक | पाचौं | ईन्जी/सर्वे | १ एक | | १ एक | १ एक | |
| ५. | शिक्षा, युवा तथा खेलकुद शाखा | शाखा अधिकृत | अधिकृत | आठौं | शि.प्रशासन | १ एक | | १ एक | १ एक | २०८१/८/२४ पछि आठौं तह खारेज हुने । |
| ५.१ | शिक्षा, भाषा खेलकुद साहित्यकला संरक्षण उपशाखा | शिक्षा अधिकृत | अधिकृत | सातौं | शि.प्रशासन | १ एक | | १ एक | | |



दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| | | | | | | | | | | |
|---|---|--------------------------|--------|----------|-----------------|-------|-------|-------|-------|-------------------|
| ५.२ | युवा तथा खेलकूद विकास उपशाखा | सहायक | सहायक | पाचौ | शि.प्रशासन | १ एक | | १ एक | १ एक | |
| ६ | स्वास्थ्य तथा सामाजिक विकास शाखा | सामाजिक वि. अधिकृत | अधिकृत | सातौ/आठौ | प्रशासन | | १ एक | १ एक | १ एक | |
| ६.१ | सामाजिक विकास तथा संघसंस्था स.उपशाखा | सहायक (खरिदार स्वर) | सहायक | चौथो | प्रशासन | | १ एक | १ एक | | |
| ६.२ | पंजीकरण तथा सामाजिक सुरक्षा उपशाखा | कम्प्युटर अपरेटर | सहायक | पाँचौ | विविध | १ एक | | १ एक | | |
| ६.३ | महिला, बालबालिका, समाज कल्याण उपशाखा | महिला विकास अधिकृत | अधिकृत | छैटौ | विविध | १ एक | | १ एक | १ एक | |
| | | महिला विकास निरीक्षक | सहायक | पाँचौ | विविध | ४चार | | ४चार | ४चार | |
| ६.४ | उपभोक्ता हकहित संरक्षण, बजार अनुगमन तथा गुणस्तर नियन्त्रण उपशाखा | सहायक ना.सु. स्तर | सहायक | पाँचौ | प्रशासन | | १ एक | १ एक | १ एक | |
| ६.५ | स्वास्थ्य सेवा उपशाखा | जनस्वास्थ्य अधिकृत | अधिकृत | सातौ | स्वा.हि.ई.) | १ एक | | १ एक | १ एक | |
| | | अधिकृत,नर्सिङ/सिअनमि | अधिकृत | सातौ | स्वा.(क.न) | १ एक | | १ एक | १ एक | |
| | | जस्वानी | अधिकृत | छैटौ | स्वा.हि.ई.) | ३ तीन | | ३ तीन | ३ तीन | |
| | | सिअहेव निरीक्षक | अधिकृत | छैटौ | स्वा.हि.ई.) | ३ तीन | | ३ तीन | ३ तीन | |
| | | जनमी नर्स | अधिकृत | छैटौ | स्वा.क.न. | ४ चार | | ४ चार | ४ चार | |
| | | अहेव | सहायक | पाचौ | स्वा.हि.ई.) | ३ तीन | | ३ तीन | ३ तीन | |
| | | अनमी | सहायक | पाचौ | स्वा.(क.न) | १ एक | | १ एक | १ एक | |
| | | अनमी | सहायक | चौथो | स्वा.(क.न) | १ एक | | १ एक | १ एक | |
| ७ | आर्थिक विकास शाखा | अधिकृत प्रशासन | अधिकृत | सातौ/आठौ | प्रशासन | | १ एक | १ एक | १ एक | |
| ७.१ | कृषि विकास उपशाखा | कृषि विकास अधिकृत | अधिकृत | छैटौ | कृषि प्रसार | १ एक | | १ एक | १ एक | |
| | | कृषि अधिकृत | अधिकृत | छैटौ | एग्रो इको | १ एक | | १ एक | १ एक | |
| | | कृषि प्रसार अधिकृत | अधिकृत | छैटौ | कृ.प्र/भाग बानी | १ एक | | १ एक | १ एक | |
| | | प्रा. स. (जेटीए) | सहायक | पाचौ | कृषि माटो | १ एक | | १ एक | १ एक | |
| ७.२ | पशुपन्छी विकास उपशाखा, | पशु विकास अधिकृत | अधिकृत | छैटौ | लाईभस्टक | १ एक | | १ एक | १ एक | |
| | | पशु पशु स्वास्थ्य अधिकृत | अधिकृत | छैटौ | प.स्वा/ भेट | १ एक | | १ एक | १ एक | |
| | | प्राविधिक सहायक | सहायक | पाचौ | प.स्वा/ भेट | १ एक | | १ एक | १ एक | |
| ७.३ | सहकारी उद्योग, पर्यटन, आप्रवासन, श्रम तथा रोजगार प्रबर्द्धन उप शाखा | सहायक(खरिदार.) | सहायक | पाचौ | प्रशासन | | १ एक | १ एक | | |
| ८ | बडा कार्यालय १० को दरबन्दी | अधिकृत बडा सचिव | अधिकृत | छैटौ | प्रशासन | | २ दुई | २ दुई | २ दुई | |
| | | सहायक बडा सचिव | सहायक | पाँचौ | प्रशासन | | ४ चार | ४ चार | ४ चार | |
| | | सहायक बडा सचिव | सहायक | चौथो | प्रशासन | | ४ चार | ४ चार | ४ चार | |
| | | सब.इन्जिनियर,सई | सहायक | पाँचौ | सिभिल | १ एक | | १ एक | १ एक | |
| | | अ.सब.इन्जिनियर,असई | सहायक | चौथो | सिभिल | ४ चार | | ४ चार | ४ चार | |
| | | सहायक (खरिदार) | सहायक | चौथो | प्रशासन | | १० दश | १० दश | | १० करार |
| कार्यपालिकाको कार्यालयको कुल जम्मा दरबन्दी संख्या | | | | | कुल जम्मा | ४७ | ५३ | १०० | ८१ | १२ करार / ७ रिक्त |

धनकुटा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनकुटा
२०७३


देशरथ राई
अध्यक्षीय अधिकृत

| प्रमुख, उप प्रमुख र वडाध्यक्षहरूको विवरण | | | | |
|--|-------------------|-------------|--------|------------|
| क्र.स | नाम | पद | वडा नं | मोबाइल नं |
| १ | चिन्तन तामाङ्ग | प्रमुख | | ९८५२०७०९९९ |
| २ | भिमादेवी खनाल | उपप्रमुख | | ९८५२०७०८८८ |
| ३ | ओडद तामाङ्ग | वडा अध्यक्ष | १ | ९८४२१०९३९३ |
| ४ | चन्द्रलाल तामाङ्ग | वडा अध्यक्ष | २ | ९८४२०३७४२४ |
| ५ | विकास घिमिरे | वडा अध्यक्ष | ३ | ९८५२०५०३२३ |
| ६ | जम्सेर राई | वडा अध्यक्ष | ४ | ९८५२०७०७४५ |
| ७ | धनकुमार राई | वडा अध्यक्ष | ५ | ९८४२०६१६१९ |
| ८ | मिलनकुमार खड्गी | वडा अध्यक्ष | ६ | ९८४२०४०५२१ |
| ९ | रोशेष श्रेष्ठ | वडा अध्यक्ष | ७ | ९८५२०५०३६१ |
| १० | रसबहादुर राई | वडा अध्यक्ष | ८ | ९८४२०७०६३१ |
| ११ | टंकप्रसाद रोड्गला | वडा अध्यक्ष | ९ | ९८४२११२४७५ |
| १२ | नगेन्द्र पाण्डे | वडा अध्यक्ष | १० | ९८४२०६१६७७ |

नगरपालिकामा कार्यरत कर्मचारीहरूको विवरण
स्थायी कर्मचारी २०८२

| सि.नं. | पद | स्तर/ श्रेणी | संख्या |
|--------|-------------------------|------------------------|--------|
| १ | प्रमुख प्रशासकीय अधिकृत | उपसचिव | १ |
| २ | अधिकृत | अधिकृतस्तर नवौं/उपसचिव | १ |
| ३ | अधिकृत | अधिकृतस्तर आठौं | २ |
| ४ | अधिकृत | अधिकृतस्तर सातौं | ८ |
| ५ | अधिकृत | अधिकृतस्तर छैठौं | २८ |
| ५ | नायब सुब्बा | सहायक पाँचौं | २१ |
| ६ | खरिदार | सहायक चौथो | ८ |
| ७ | सवारी चालक | श्रेणी विहिन | ३ |
| ८ | कार्यालय सहयोगी | श्रेणी विहिन | ३ |
| ९ | सरसफाइकर्मी | श्रेणी विहिन | २ |
| | जम्मा | | ७७ |


 धनकुटा नगरपालिका
 नगर कार्यपालिकाको कार्यालय
 धनकुटा
 २०७३


 बिरथ राई
 प्रशासकीय अधिकृत

करार सेवा तर्फ २०८२

| सि.नं. | पद | स्तर/श्रेणी | संख्या |
|--------|----------------------------|------------------|--------|
| १ | GBV Specialist | | १ |
| २ | अधिकृत | अधिकृतस्तर छैठौं | ३ |
| ३ | नायब सुब्बा | सहायक पाँचौं | ४ |
| ४ | खरिदार | सहायक चौथो | ३२ |
| ५ | नगर प्रहरी हवलदार | हवलदार | २ |
| ६ | सवारी चालक एम्बुलेन्स सहित | श्रेणी विहिन | ६ |
| ७ | नगर प्रहरी जवान | श्रेणी विहिन | ७ |
| ८ | कार्यालय सहयोगी | श्रेणी विहिन | २४ |
| ९ | सरसफाइकर्मी | श्रेणी विहिन | १३ |
| १० | माली | श्रेणी विहिन | ४ |
| ११ | सहयोगी कार्यकर्ता | थानी आ.वि. | १ |
| १२ | हेरालु | सामुदायिक भवन | १ |
| | जम्मा | | ९८ |

धनकुटा नगरपालिकाको स्वीकृत कर्मचारी दरबन्दी अनुसारका अधिकृत र उपशाखा प्रमुखको कार्यविवरण २०८१

| शाखा/उपशाखा | पदको नाम | कार्यविवरण |
|------------------------|-------------------------|---|
| कार्यपालिकाको कार्यालय | प्रमुख प्रशासकीय अधिकृत | <ul style="list-style-type: none"> स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(२) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकारमा उल्लेखित कामहरू गर्ने गराउने , नगर कार्यपालिका र नगरसभाको सचिव भई कामगर्ने । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १५ बमोजिमको स्थानीय स्तरमा विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी तोकिएका क्षेत्रहरूको परिचालन, समन्वय र प्रर्वदनका कामहरू गर्ने । |



(Signature)
दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

- कार्यपालिकाले स्वीकृत गरेको नगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ र कार्यविभाजन नियमावली २०७४ अनुसार तोकिए बमोजिमका कामहरू सम्पादन गर्ने गराउने
- स्वीकृत दरबन्दी अनुसार कार्यपालिका र अन्तर्गतका सबै शाखा, ईकाइ र वडा कार्यालयका कर्मचारीको नियुक्ति, पदस्थापना, कार्य नियमन, मूल्यांकन, र नियन्त्रण गर्ने गराउने ।
- सुशासनमा आधारित सेवा प्रवाह र विकास निर्माणका कामहरू गाउँपालिकाका प्रत्येक तहमा अनुभूति हुने गरी कार्यान्वयन गर्न उच्च प्राथमिकताकासाथ काम गर्ने ।
- कार्यसम्पादनमा प्रभावकारीता ल्याउन कार्यजिम्मेवारी सम्बन्धी विषयक्षेत्रमा क्षमता विकासका कार्यक्रम तर्जुमा गरी कर्मचारीको दक्षता अभिवृद्धी गर्ने ।
- नगरसभाले स्वीकृत गरेको वार्षिक बजेट कार्यान्वयनका लागि उच्च आर्थिक अनुशासन पालनाको आधार तयार गर्ने र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने ।
- नगरपालिकाको अधिकार क्षेत्र भित्रका आन्तरिक श्रोतसाधन संकलन र उपयोगमा पारदर्शिता कायम गर्ने गराउने एवं नयाँ श्रोतको खोजीका लागि आन्तरिक र बाह्य रूपमा अध्ययन गर्ने गराउने ।
- नगरस्तरमा प्रकोप व्यवस्थापनकालागि आकस्मिक कोष स्थापना लगायत आवश्यक श्रोतसाधन जुटाउन सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्ने ।
- नगरस्तरका विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा गैससका संचालनमा रहेका कार्यक्रमको समन्वय, सुपरिवेक्षण, मूल्यांकन र समीक्षा गरी प्रतिवेदन कार्यपालिका समक्ष पेश गर्ने,
- संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायबाट प्रदत्त जिम्मेवारीका कामहरू सम्पादन गर्ने गराउने ।
- आफुमा अन्तर्निहित रहेको अधिकार र जिम्मेवारी मातहत अधिकृत वा अन्य सम्बद्ध कर्मचारीलाई प्रत्यायोजन गरी कार्यान्वयन गर्ने ।
- कर्मचारीको कार्य सम्पादन मूल्यांकन गर्न सुपरिवेक्षक तोकने र सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने गराउने व्यवस्था मिलाउने ।
- अन्तराष्ट्रिय सम्बन्धको काम गर्ने अधिकृत नोडल अधिकृत तोकने ।
- नगरपालिकाको वृहत्तर हित र प्राथमिकता क्षेत्रको विकासमा टेवा पुग्ने गरी राष्ट्रिय र अन्तरराष्ट्रिय नगरहरूसंग सहकार्यका प्राथमिक क्षेत्र पहिचान गरी भगिनि सम्बन्ध स्थापित गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय संध, सस्था, सञ्जालहरूको सदस्यता लिदा गाउँपालिकाको हित प्रबद्ध हुने भएमा मात्र सदस्यता लिन र भई रहेको सदस्यता पुनरावलोकन गरी कार्यपालिका समक्ष प्रतिवेदन दिने ।



दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| | | |
|--------------------------------------|-------------------------------|---|
| | | <ul style="list-style-type: none"> • नगरपालिकाको तर्फबाट सम्मान दिनुपर्ने विदेशी राष्ट्रका सम्मानित व्यक्तित्वहरु तथा संघसंस्था र पदाधिकारीहरुबाट गाउपालिकामा भ्रमण हुदा नगरको साँचो हस्तान्तरण एवं अभिनन्दन जस्ता औपचारिक स्वागत कार्यक्रमको समन्वय र सहजीकरण गर्ने । • आपसी हित प्रवर्द्धन र सिकाईको लागि अध्ययन, अवलोकन भ्रमण कार्यक्रमहरु मिलाउने, समन्वय र सहजीकरण गर्ने । • कार्यपालिकाबाट तोकिएको तथा निर्देशित कामहरु कार्यान्वयन गर्ने गराउने , • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउपालिकाले गर्ने भनी तोकिएका कामहरु सम्पादन गर्न कार्यपालिकालाई क्रियाशील बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने । • प्रचलित ऐन, नियम तथा निर्देशनबाट अख्तियार गरिएका र तोकिएका अन्य काम गर्ने गराउने । |
| <p>प्रशासन योजना तथा अनुगमन शाखा</p> | <p>अधिकृत आठौं तह प्रशासन</p> | <ul style="list-style-type: none"> • प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । • प्रशासन, योजना तथा अनुगमन शाखाको शाखा प्रमुखको जिम्मेवारीमा मातहत सबै उपशाखा तथा इकाईको कामको सुपरिवेक्षण र निगरानी गरी काममा प्रभावकारीता ल्याउने । • मातहत अधिकृत तथा सहायक कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने । • कार्यालय संचालन तथा व्यवस्थापनका लागि सम्पूर्ण प्रशासनिक कार्य गर्ने गराउने • स्वीकृत दरबन्दीका पदहरुमा कर्मचारी नियुक्ति, बढुवा, सरुवा, कार्यजिम्मेवारी हेरफेरका कामहरु गर्ने । • समस्त कार्यालयको लागि आवश्यक सामानहरु आपूर्ति तथा खरीदको लागि बार्षिक खरीद योजना तयार गरी स्वीकृत गराउने र कार्यान्वयन गर्ने । • पालिकाको पदाधिकारीहरु लगायत कार्यपालिकाको कार्यालय र मातहत सबै ईकाईहरुमा कार्यरत कर्मचारीहरुको कार्यक्षमता र कार्यदक्षतामा सुधार ल्याउन आवधिक जनशक्ति विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने । • कानून बमोजिम भगिनी सम्बन्ध स्थापना गर्ने लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका कामहरु, • नगरपालिकाको कार्यक्षेत्र भित्रका अत्यावश्यक सेवा भरपर्दो र सुलभ तरीकाले उपलब्ध गराउने व्यवस्था मिलाउने । • नगरपालिका क्षेत्रमा वातावरण सुधार गरी स्वस्थ र स्वच्छता कायम गर्न बनाउन समन्वयकारी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने । साथै सरसफाईका लागि |


 धनकुटा नगरपालिका
 नगर कार्यपालिकाको कार्यालय
 धनकुटा
 २०७३

१४




 दशरथ राई
 प्रमुख प्रशासकीय अधिकृत

| | | |
|--|--|---|
| | | <p>उपलब्ध साधनश्रोतको किफायती उपयोग गरी स्वच्छ वातावरण तयारमा योगदान गर्ने ।</p> <ul style="list-style-type: none"> • स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग गर्ने । • सरसफाई बाहेकका सवारी साधन परिचालन गर्ने । • प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सचिवालय व्यवस्थापन सम्बन्धी सबै कार्य गर्ने, आवश्यक व्यवस्था मिलाउने । • कार्यपालिका तथा कार्यालय प्रमुखबाट तोकिएका अन्य कामहरू गर्ने गराउने । |
| <p>अधिकृत,सातौं तह प्रशासन</p> <p>प्रशासन तथा जनशक्ति उपशाखा</p> | | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित र तोकिएको उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , • प्रशासन तथा जनशक्ति उपशाखा, र जिम्मेवारी तोकिएका अन्य उपशाखामा कार्यरत सहायक कर्मचारीहरूलाई कार्यजिम्मेवारी तोक्ने र कार्यसम्पादन फारममा सुपरिवेक्षक भई मूल्यांकन गर्ने । • कर्मचारीहरूको व्यक्तिगत विवरण र सिटरोल अद्यावधि गर्ने, • कर्मचारीहरूको व्यक्तिगत विवरण एक्कू सफ्टवेयर प्रयोगमा ल्याउने, • वडा कार्यालयहरूको कामको समन्वय र सहजीकरण गरी सेवा प्रवाहमा प्रभावकारीता ल्याउन सहयोग गर्ने । • नगरपालिका कार्यालयका सबै प्रकारका चारपाय्रे सवारी साधनको प्रयोगको लगबुक सवारी प्रयोग गर्ने र पदाधिकारीबाट नियमित रूपमा प्रमाणित गराई राख्ने । • उपशाखाको कार्यविवरणमा उल्लेख भएको आफ्नो उपशाखासंग सम्बन्धित कामहरू शाखा प्रमुखको निर्देशनमा सम्पादन गर्ने • शाखा प्रमुख तथा कार्यालय प्रमुखबाट निर्देशित तथा तोकिए बमोजिमका कामहरू गर्ने गराउने । |
| <p>कम्प्युटर अधिकृत, छैठौं तह</p> <p>बैठक व्यवस्था तथा समन्वय उपशाखा</p> | | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट तोकिएका कार्यविवरणमा उल्लेखित कामहरू, • नगर कार्यपालिका र नगरसभाको बैठक व्यवस्थापनका तोकिएका कामहरू, • कार्यपालिकाबाट गठन भएका विभिन्न समिति उपसमितिहरूको बैठक व्यवस्थापनका कामहरू, • बैठकको निर्णय पुस्तिका तयारी,वितरण तथा सुरक्षण , • कार्यपालिकाको निर्णय विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा गरी सुरक्षित राख्ने, • नगरपालिका क्षेत्रमा हुन सक्ने विशिष्ट अतिथिको भ्रमणको व्यवस्थापन तथा सहजीकरण र शिष्टाचार पालना सम्बन्धि कामहरू, • नगरपालिकाको बृहत्तर हितको लागि अन्तर नगर समन्वय समिति, जिल्ला स्तरको स्थानीय तह समन्वय समिति लगायत नगरपालिकाको तर्फबाट राजनीतिक, सामाजिक, व्यवसायिक, पेशागत वर्ग एवं समुदाय संगको संस्थागत समन्वयका काम, |

| | | |
|--------------------------------|-------------------------------------|--|
| <p>योजना तथा अनुगमन उपशाखा</p> | <p>अधिकृत छैठौं तह प्रशासन सेवा</p> | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , • पालिकाको दीर्घकालीन सोच सहितको नीति,रणनीति र प्राथमिकतामा आधारित आवधिक विकास योजना निर्माण कामको संयोजन गर्ने , • पालिका स्तरीय विकास कार्यक्रम सम्बन्धी नीति, कानून, मापदण्ड तयारी र नियमन सम्बन्धी कामहरू गर्ने, • स्थानीय तहको योजना तथा बजेट तजुमा दिग्दर्शन बमोजिम योजना तर्जुमाका चरण र प्रकृया पूरा गरी बार्षिक विकास कार्यक्रम र बजेट तर्जुमा गर्ने , • संघबाट स्वीकृत राष्ट्रिय योजना तथा प्रदेश स्तरीय योजनाका नीति तथा प्राथमिकता स्थानीय तहको योजना तर्जुमाको आधार हुने गरी नगर स्तरीय योजना तर्जुमा गर्न विशेष ध्यान दिने । • बर्षिक योजना तर्जुमा गर्दा नेपालले गरेको प्रतिवद्धता पालना गर्ने गरी दिगो विकास लक्ष (SDG) का निर्धारित उद्देश्य र राष्ट्रिय लक्ष प्राप्त गर्न सहयोग पुग्ने गरी स्थानीयकरण गर्ने र सरोकारवालाहरूलाई अभिमुखीकरण गर्ने , • नगरपालिकाको मध्यमकालीन खर्च संरचना (MTEF) तयार गरी सोहि आधारमा प्राथमिकता प्राप्त आयोजनामा बजेट विनियोजन गर्ने व्यवस्था अवलम्बन गर्ने । • विकास निर्माणका काममा स्थानीय जनसहभागिता जुटाउन सो सम्बन्धी नीति र कार्यविधि कार्यपालिकाबाट स्वीकृत गरी लागु गर्ने गराउने , • उपभोक्ता समिति परिचालन सम्बन्धी कार्यविधि तर्जुमा तथा स्वीकृत गरी तदनुरुपा उपभोक्ता समितिको क्षमता विकासका कार्यक्रम संचालन गर्ने • विकास आयोजनाको अनुगमन तथा मूल्यांकनको कार्ययोजना स्वीकृत गरी चेकलिष्टको आधारमा विषयगत अनुगमन गर्ने र प्रत्येक अनुगमनको प्रतिवेदन तयार गरी कार्यपालिका समक्ष प्रस्तुत गर्ने, • विकास आयोजनाको चौमासिक र बार्षिक समीक्षा गर्ने र समीक्षाबाट देखिएका कमिकमजोरी सुधारको लागि कार्यपालिका मार्फत निर्देशित गर्ने , • रु १० करोड भन्दा बढी लागतका आयोजना पूरा भएको २ बर्ष पछि बाह्य परामर्शदाताको सेवा मार्फत प्रभाव मूल्यांकन गराई सो नतीजा कार्यपालिकाका पेश गर्ने, • कार्यक्रम कार्यान्वयन गर्दा सिकिएका राम्रा तथा सबल पक्षको अभिलेख राखी अन्य आयोजनाका लागि मार्गदर्शनको रूपमा ग्रहण गर्न सबैलाई जानकारी गराउने व्यवस्था मिलाउने । • उपशाखा अन्तर्गत कार्यरत सहायक कर्मचारीहरूलाई उनीहरूले गर्ने कामको कार्यजिम्मेवारी तोकेर काममा खटाउने र सुपरिवेक्षकको हैसियतमा उनीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने । |
|--------------------------------|-------------------------------------|--|

| | | |
|---|--|--|
| <p>कानून तथा न्यायिक समिति सहजीकरण उपशाखा</p> | <p>अधिकृत . कानून, छैठौं तह</p> | <ul style="list-style-type: none"> • प्रमुख प्रशासकीय अधिकृत वा शाखा प्रमुखबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्य विवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । • कार्यपालिका र सभाबाट पारित गरीने विभिन्न नीति, नियम, कानूनको मस्यौदा कानूनी प्रकृया र विधि अनुसार रहेको वा भाषिक परिमार्जन आवश्यक भएमा सो गरी कानून निर्माण र स्वीकृतीमा समन्वय र संयोजन गर्ने, • कार्यपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले मागेका कानूनी परामर्श दिने, • नगरपालिका बादी वा प्रतिवादी रहेको मुद्दाको फिरोदपत्र, पुनरावेदन दिनु पर्ने भएमा मुद्दाको लिखत र जवाफ तयारी मुद्दा सम्बन्धी लगत तथा मिसिल सुरक्षित राख्ने, • नगरपालिकामा गठन भएको न्यायिक समितिको कार्यसम्पादनमा निर्धारित कानूनी विधि र प्रकृया अवलम्बन गरी न्यायिक निरूपणका लागि सहजीकरण गर्ने, • न्यायिक रूपमा नगरपालिकाको कार्यसम्पादनमा टेवा पुग्न जाने गरी विभिन्न विषयगत शाखा र उपशाखा प्रमुखहरुलाई अभिमुखीकरण गरी कार्यसम्पादनम सहजीकरण ल्याउने सहयोग गर्ने , • न्यायिक निर्णय र फैसला कार्यान्वयनको संस्थागत प्रबन्ध मिलाउने • मानवअधिकारको संरक्षण र सम्बद्धनका कामहरु गर्ने • कानूनमा तोकिएका वा नगरसभा र नगर कार्यपालिकाबाट सुम्पिएका जिम्मेवारीका कामहरु सम्पादन गरी प्रतिवेदन पेश गर्ने • आफ्नो शाखा मातहतका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने |
| | <p>खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा</p> | <ul style="list-style-type: none"> • कार्यालयको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिलेख राखी संरक्षण गर्ने । |
| <p>वन, वातावरण तथा विपद व्यवस्थापन एवं सरसफाई व्यवस्था उपशाखा</p> | <p>वातावरण अधिकृत</p> | <ul style="list-style-type: none"> • कार्यालय प्रमुखबाट प्रत्यायोजित र शाखा प्रमुखले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखाले गर्ने गरी तोकिएका कार्य सम्पादन गर्ने गराउने, • स्वच्छ तथा स्वस्थ वातावरण, जलाधार र वन्यजन्तु संरक्षण सम्बन्धी नीति ,कानून तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कामहरु गर्ने गराउने, • वातावरण संरक्षण, हरियाली प्रबद्धन र सरसफाईका कामहरु स्थानीय समुदाय, टोल विकास संस्था, सामाजिक संघसंस्था एवं अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने । • शहरी तथा सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी काम स्थानीय समुदाय र वडा समितिको समन्वय र सहकार्यमा संचालन गर्ने , |



(Signature)
 दशरथ राई
 अधिकृत

- नगरपालिकाको बजार क्षेत्रबाट फोहर संकलन गर्दा श्रोतमा नै जैवीक र अजैवीक फोहर छुट्याई संकलन गर्ने र घरपरिवार स्तरमा जैवीक मल बनाउन अभिमुखीकरण र प्रोत्साहनका कामहरू गर्ने गराउने ।
- संकलित फोहरमैला विसर्जन र व्यवस्थापनका लागि छिमेकी पालिकाहरूसंग समन्वय सहकार्य र साझेदारी गरी सामूहिक याण्डफिल साईट प्रबन्धको पहल गर्ने
- नगर क्षेत्र भित्र वातावरणलाई प्रदुषित तुल्याउने गरी फोहोर मैला, धुवा आदी उत्पादन गर्ने पसल, होटल, कलकारखाना आदिको लगत राखी प्रदुषण रोक्ने उपायहरू अपनाउने ।
- नगर क्षेत्रमा फोहोरको मात्रा घटाउन नगरवासीलाई सो सम्बन्धी शिक्षा तथा ज्ञान प्रदान गर्ने ।
- नगर क्षेत्र भित्र स्थापना भएका संघ संस्थाहरूलाई शहरी सफाई सम्बन्धी ज्ञान दिई सफाई सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समन्वयकर्ताको भुमिका निभाउने
- नगरमा फोहोरको मात्रा कम गर्ने कम्पोष्टिङ गर्ने, बायोग्याँस उर्जाको प्रयोग गर्ने तथा अन्य खेर जाने चिजहरूको उपयोगबारे विभिन्न सीपमुलक तालिमहरूको आयोजना गर्ने ।
- फोहोर मैला व्यवस्थापन सम्बन्धी सूचना तथा जानकारी बुलेटिन स्थानीय स्तरमा प्रदान गर्ने ।
- हरित नगरका लागि नर्सरी स्थापनाका क्षेत्र पहिचान गरी टोल विकास संस्था लगायत विद्यालय तथा कलेजहरूलाई परिचालन गर्ने
- फलफुल र वृक्षारोपणको लागि सम्बन्धित सरोकारवालाहरूसंग समन्वय गरी स्थान विशेष फलफुल र वृक्षारोपणको व्यवस्था मिलाउने
- सौन्दर्यकरणका क्षेत्रहरू पहिचान गरी फूल बगैचा निर्माण गरी संरक्षणको व्यवस्था मिलाउने ।
- नगर क्षेत्रमा विद्यमान ढलनालाहरूको लगत तयार गरी सर्भे र डिजाइनको व्यवस्था मिलाउने ।
- प्लाष्टिकका झोलाको विकल्प दिनका लागि निजी क्षेत्रहरूसंग सहकार्य गर्ने ।
- शुलभ शौचालयहरूको अभियान चलाउन आवश्यक प्रचार प्रसार र सामाग्रीको उपलब्ध गर्ने ।
- कम्पोष्ट मल बनाउने प्रविधि विकासका लागि निजी क्षेत्रको सहभागिता वृद्धि गर्ने ।
- फोहोर मैला व्यवस्थापन स्थल छनौट र व्यवस्थापनमा समन्वय र अनुगमन गर्ने
- नगरमा प्राप्त पाईपको पानीको व्यवस्थापन गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने र वर्षादको पानीको उपयोग गर्न सरोकारवालाहरूसंग समन्वय गरिरहने ।
- वेवारिसे लासको व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- छाडा पशु तथा भूस्याहा कुकुर नियन्त्रण गर्ने ।

| | |
|--|--|
| | <ul style="list-style-type: none"> • स्थानीय सरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तयार गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने । • फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धि कार्य गर्ने । • सरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धी कानून तथा मापदण्ड तयार गरि, सो बमोजिम योजना तर्जुमा र कार्यान्वयन गर्ने । • फोहरलाई स्रोतमै वर्गिकरण गरी व्यवस्थापन गर्ने उपायहरूको अवलम्बलन गर्ने । • फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धि कार्य गर्ने । • उपशाखा मातहत काम गर्न खटीएका सहायक कर्मचारीहरूको खटन पटन, कार्य जिम्मेवारी निर्धारण र कार्यसम्पादनको सुपरिवेक्षक भई मूल्यांकन गर्ने, |
| <p>सूचना प्रविधि अधिकृत छैठौं तह प्राविधिक</p> | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने, • कार्यपालिकाको सवै बैठकका निर्णयहरू, नगरपालिकाको सवै सूचना तथा महत्वपूर्ण दस्तावेजहरू Digital रुपमा संरक्षण गरी अभिलेख राख्ने, • नगरसभा, कार्यपालिका तथा कार्यालयबाट भएका सार्वजनिक सरोकारका महत्वपूर्ण निर्णय एवं सूचनाहरू कार्यालयको वेबसाईटमा अपलोड गर्ने र वेबसाईट नियमित रुपमा अपडेट गर्ने, • सूचनाको हक सम्बन्धी कानूनमा तोकिएका सूचनाको हकको कार्यान्वयनका कामहरू सम्पादन गर्ने, • नगरपालिका क्षेत्र भित्र 100 Watt क्षमता सम्मका FM Radio संचालनको लागि ईजाजत प्रदान गर्ने कार्य, • वडा कार्यालयहरूमा जडान भएको प्रविधि विकास र अनलाईन प्रणालीको नियमित अनुगमन र संभार गरी जनस्तरमा प्रवाहित हुने सेवा अवरुद्ध नहुने व्यवस्थाको निगरानी गर्ने , • सूचना,संचार र प्रविधिको विकासको लागि कार्यपालिका स्तरमा कार्यरत कर्मचारीहरू र वडा कार्यालयका कर्मचारीहरूबाट प्रवाहित गरीने सेवा तथा सम्पादन हुने कामहरू प्रविधिमैत्री बनाई कार्यसम्पादनमा प्रभावकारीता ल्याउन कर्मचारीको योग्यता, पद एवं सिक्ने रुची र उत्सुकताका आधारमा क्षमता विकासका कार्य संचालन गर्ने गराउने, • सूचना तथा संचार प्रविधिमा आधारित अभिलेख व्यवस्थापन र तथ्यांक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोगमा जोड दिने , |

| | | |
|--------------------------------------|--|---|
| | | <ul style="list-style-type: none"> • सूचना तथा संचार प्रविधिमा आम जनताको सहज र सरल ढंगबाट पहुंच बढाउन सूचना एवं संचार प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पहल गर्ने , • कार्यालय प्रमुख तथा शाखा प्रमुखबाट तोकिए बमोजिम सूचना प्रविधि सम्बन्धी अन्य काम गर्ने , • आफ्नो उपशाखा मातहत काम गर्न खटाईएका सहायक कर्मचारीहरुलाई कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरुको कार्यसम्पादन मूल्यांकन फाराममा सुपरिवेक्षकको हैसियतमा मूल्यांकन गर्ने , |
| वडा कार्यालय १० | वडा सचिव सहायक पांचौ प्रशासन सेवा | <p>नगरपालिकाको कार्यविभाजन नियमावली २०७५ को अनुसूचि ३ मा रहेको वडा समितिबाट सम्पादन हुने कार्य अन्तर्गत विभिन्न ५ शिर्षकमा उल्लेख भए अनुसार वडा सचिवले आफैले सम्पादन गर्नु पर्ने काग कार्यालयको समन्वय र निर्देशन अनुसार र अन्य विकास निर्माण तथा सिफारिश सम्बन्धी कामहरु वडा अध्यक्षको सामान्य नियन्त्रण र निर्देशनमा रहि सो बमोजिम कार्य सम्पादन गर्न गराउने ।</p> <p>क) वडा स्तरीय तथ्यांक संकलन तथा अद्यावधिक गर्ने, त्यस अन्तर्गत प्रमुख ४ कामहरु रहेका छन्)</p> <p>ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगती समीक्षा गर्ने, त्यस अन्तर्गत प्रमुख ३ कामहरु रहेका छन्)</p> <p>ग) वडाका विकास निर्माणका कार्यहरु गर्ने, त्यस अन्तर्गत प्रमुख ४० कामहरु रहेका छन्)</p> <p>घ) कानून बमोजिम नियमनका कार्यहरु गर्ने , त्यस अन्तर्गत प्रमुख १० कामहरु रहेका छन्)</p> <p>ङ) अभिलेख व्यवस्थापन, सिफारिश तथा प्रमाणित गर्ने (यस अन्तर्गत प्रमुख ३८ कामहरु रहेका छन्)</p> <p>उल्लेखित सबै कामको विस्तृत विवरण वडा कार्यालयको कार्यविवरण अन्तर्गत यसै प्रतिवेदनमा समावेश रहेको छ)</p> |
| योजना तथा पूर्वाधार विकास शाखा | सिभिल ईन्जीनियर, सातौ तह | <ul style="list-style-type: none"> • प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । • नगरपालिकाको दीर्घकालीन सौच, लक्ष र उद्देश्य प्राप्त गर्न सहयोग पुग्ने गरी योजना तर्जुमाका चरण पूरा गरी बार्षिक नीति, कार्यक्रम तथा बजेट सभा समक्ष प्रस्तुत गरी सभाबाट स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि सबै शाखा, उपशाखा, ईकाई , वडा कार्यालयमा पठाउने व्यवस्था मिलाउने । • नगरसभाबाट स्वीकृत बार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको चौमासिक तथा बार्षिक समीक्षा गरी तदनुरूप सुधारको प्रकृया शुरु गर्ने गराउने । |

- योजना तथा पूर्वाधार विकास शाखाको शाखा प्रमुखको जिम्मेवारीमा मातहत सबै उपशाखाहरूको कामको सुपरिवेक्षण र निगरानी गरी काममा प्रभावकारीता ल्याउने
- स्थानीय पूर्वाधार विकासका लागि यातायात सम्बन्धी नीति, नियम, मापदण्ड निर्धारण तथा यातायात गुरुयोजना तर्जुमा सम्बन्धी कामहरू गर्ने गराउने ,
- नगरसभाबाट स्वीकृत पूर्वाधार विकास कार्यक्रम तर्फको आयोजनाहरूको प्राविधिक डिजाईन,ईष्टीमेट सहित विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, प्राविधिक सुपरिवेक्षण र रेखदेख गर्ने गरी निर्माण कार्यको गर्ने गराउने ,
- नगरपालिकाको जिम्मेवारीमा रहने गरी संध र प्रदेशबाट हस्तान्तरण भएका सडक तथा पुलपुलेसाहरूको निर्माण, रेखदेख, मर्मत संभारको कार्ययोजना तयार गरी तदनुरूप काम गर्ने गराउने,
- सार्वजनिक निर्माण सम्बन्धी सबै काममा गुणस्तर कायम गरी आयोजना दीगो र टिकाउ बनाउनका लागि गुणस्तर नियन्त्रण मापदण्ड तयार गरी उच्च प्राथमिकताका साथ लागु गर्ने गराउने व्यवस्था मिलाउने ,
- गुणस्तर निर्धारण मापदण्डले निर्धारण गरे अनुसार पूर्वाधार विकास कार्यक्रमहरूमा प्रयोग हुने विभिन्न किसिमका निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण गर्न गाउँपालिका स्तरीय गुणस्तर परीक्षण तथा नियन्त्रण ल्याव स्थापना गरी संचालनको व्यवस्था मिलाउने ,पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वयनका लागि सम्बन्धीत उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सर्इट ईन्चार्ज प्राविधिकलाई आयोजनाको विषयमा तथा गुणस्तर नियन्त्रण सम्बन्धी अभिमुखीकरण दिने व्यवस्था गर्ने गराउने ,
- वडास्तरीय पूर्वाधार विकास कार्यक्रममा प्राविधिक सेवा तथा सुपरिवेक्षण उपलब्ध गराउने र वडामा रहेका प्राविधिकलाई प्राविधिक सेवा, सुपरिवेक्षण तथा प्रतिवेदन दिनुपर्ने सम्बन्धमा अभिमुखीकरण गराउने
- नगरपालिका स्तरमा सफा खानेपानीको समुचित वितरणको प्रवन्धका लागि तथा ढल निकास व्यवस्थापनको लागि खानेपानी तथा ढल निकास गुरुयोजना तयार गरी वडा कार्यालय र समुदायको साझेदारीमा कार्यान्वयनको प्रवन्ध गर्ने,
- नगरसभाबाट स्वीकृत नीति भित्र रहि साना सिंचाई कार्यक्रमका आधारमा साना तथा मझौला सिंचाई आयोजना निर्माणको संभाव्यता अध्ययन गर्ने, मूएच तयार गर्ने गराउने र स्वीकृत आयोजना कार्यान्वयनमा लैजाने ,
- जल उत्पन्न नियन्त्रण सम्बन्धी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने ,
- उर्जा विकास तर्फ सौर्य बत्ती, बैकल्पिक उर्जाका श्रोतहरूको अध्ययन तथा पहिचान, साना तथा लघु जलविद्युतको विकास सम्बन्धी कामहरू गर्ने गराउने ,
- स्थानीय सरकार संचालन सम्बन्धी कानूनमा व्यवस्था भए अनुसार तथा कार्यपालिकाबाट तोकिए अनुसार समिति, उपसमितिको बैठक बोलाउने, सचिव वा सदस्यको हैसियतमा भाग लिने वा प्रतिनिधि तोक्ने,

| | |
|---|--|
| | <ul style="list-style-type: none"> • मातहतका सबै प्राविधिक कर्मचारीको क्षमता विकासका लागि पद र कार्यचरित्रसंग मिलदो गरी क्षमता विकास कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने , • मातहत विभिन्न उपशाखामा काम गर्ने ईन्जीनियर र सहायक कर्मचारीको कार्यविवरण सहित कार्य जिम्मेवारी तोक्ने , कामको समीक्षा गर्ने, र बार्षिक कार्यसम्पादन मूल्यांकन गरी पेश गर्ने , • आफ्नो शाखा र अन्तर्गतका उपशाखा समेतको एकमुष्ट बार्षिक प्रतिवेदन आर्थिक वर्ष व्यतित भएको १५ दिन भित्रमा प्रमुख प्रशासकीय अधिकृत मार्फत नगर कार्यपालिका समक्ष पेश गर्ने । • पूर्वाधार शाखाको कार्यविवरणमा तोकिए बमोजिमको कामहरू गर्ने गराउने, • भौतिक पूर्वाधार विकास तर्फ भूउपयोग नीतिको तर्जुमा तथा शहरी विकास सम्बन्धी गुरुयोजना तर्जुमा लगायत नगर विकास सम्बन्धी कार्यहरूको समन्वय र सहजीकरण गर्ने । • अन्य तोकिए बमोजिमको कामहरू गर्ने गराउने ; |
| <p>सिभिल ईन्जीनियर छैठौं तह प्राविधिक</p> | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , • पालिकाको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम तर्फ पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनको लागि बार्षिक कार्यान्वयन कार्ययोजना तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने र स्वीकृत भए अनुसार काम गर्ने गराउने , • स्वीकृत पूर्वाधार विकास कार्यक्रमका सबै आयोजनाहरूको डिजाईन ईष्टीमेट सहित डीपीआर तयार गर्ने र स्वीकृत डीपीआर अनुसार कार्यान्वयनमा लैजाने, • पालिका स्तरीय र बडा स्तरीय सबै पूर्वाधारका आयोजनामा प्राविधिकहरूको परिचालन सुनिश्चित गर्ने , • आयोजना निर्माणको चरणमा प्राविधिकको रेखदेख तथा सुझाव सल्लाहमा आयोजना निर्माण कार्य अगाडी बढेको सुनिश्चित गर्ने र उपशाखा प्रमुखको हैसियतमा आयोजना स्थलको नियमित अनुगमन गरी प्राविधिक सुझाव र सल्लाह लिखित रुपमा दिने, • भौतिक पूर्वाधार सम्बन्धी नगरस्तरीय वा प्रदेश स्तरीय कार्यशाखा, छुलफल तथा अन्तरक्रियात्मक कार्यक्रममा खटाईए अनुसार भाग लिने, • विकास निर्माण कामका लागि गाउ पालिकाको स्थानीय नर्मस तयार गर्ने , • ज्याला तथा निर्माण सामग्रीको नगर स्तरीय दररेट निर्धारण समितिले निर्धारण गरेको स्थानीय दररेटको आधारमा दर विश्लेषण गरी स्वीकृत गराउने , • प्राविधिक जनशक्तिको क्षमता विकास सम्बन्धी योजना निर्माणमा सहयोग गर्ने , • आफूले गरेको कामको मासिक प्रतिवेदन शाखा प्रमुख समक्ष पेश गर्ने • कानूनको बमोजिमका कामहरू गर्ने गराउने , |

| | | |
|----------------------------|---|---|
| | <p>आर्किटेक्ट ईन्जीनियर छैठौं तह प्राविधिक भवन निर्माण तथा नक्सापास उपशाखा(</p> | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , • पालिका क्षेत्रका लागि भवन सम्बन्धी नीति, मापदण्ड, सो सम्बन्धी अध्ययन, कार्यक्रम तर्जुमा , कार्यान्वयन तथा नियमन सम्बन्धी कामहरू गर्ने , • राष्ट्रिय भवन संहिता बमोजिम गाउँपालिका क्षेत्रका निर्माण हुने सबै किसिमका भवनहरूको लागि भूकम्प प्रतिरोधी सार्वजनिक भवन तथा संरचनाको डिजाईन तयार गर्ने , • भूकम्प दिवसका माध्यमले सुरक्षित भवन निर्माणको महत्व र आवश्यकताका विषयमा आमजनसमुदायलाई सचेत बनाउने • स्थानीय सरकार संचालन ऐन २०७४ मा तोकिए अनुसार भवन निर्माणको ईजाजत दिने, नक्शापास गर्ने तथा निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्नको प्रमाणपत्र दिने , • ग्रामीण क्षेत्रमा रहेका र नगरपालिकाले रेखदेख गर्नुपर्ने पुरातात्विक महत्वका मठमन्दिर, प्राचीन भवनहरू, स्मारकको लगत राख्ने र संरक्षण तथा पुनःनिर्माण गर्ने व्यवस्था मिलाउने, • पालिका क्षेत्रमा निर्माण हुने सबै किसिमका सार्वजनिक भवनको डिजाईन चेक गर्ने, डिजाईन नमिलेको भए सुधारको लागि निर्देशन दिने, • नयाँ निर्माण हुने सबै किसिमका सार्वजनिक भवनहरूमा वेसमेन्टमा पार्किङ र फरक क्षमता भएकाहरूको सहजताको लागि हिलचेयर —याम्पको अनिवार्य व्यवस्था हुनु पर्ने सुनिश्चित गर्ने , • सबै किसिमका भवन निर्माण कार्यको सुपरिवेक्षण गर्ने तथा गुणस्तर नियन्त्रणमा उच्च प्राथमिकता दिने , • पालिकाबाट स्वीकृत भूउपयोग नीतिले निर्धारण गरेको क्षेत्रमा मात्र शहरी विकास कार्यक्रम कार्यान्वयन हुने गरी एकीकृत वस्ती तथा आवास विकास कार्यक्रम संचालन गर्ने गरी गुरुयोजना तर्जुमा गर्ने र तदनुरूप योजना कार्यान्वयन गर्ने गराउने, • आफू मातहत काम गर्ने सहायक कर्मचारीहरूलाई कार्यविवरण सहित कार्यजिम्मेवारी तोक्ने , • नगर कार्यपालिका , कार्यालय प्रमुख तथा शाखा प्रमुखबाट तोकिए बमोजिमको काम सम्पादन गर्ने • मातहत कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने , |
| <p>आर्थिक प्रशासन शाखा</p> | <p>अधिकृत आठौं तह , प्रशासन</p> | <ul style="list-style-type: none"> • प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरूलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । |



(Signature)
 दशरथ राई
 प्रमुख प्रशासकीय अधिकृत

| | |
|-----------------------|--|
| सेवा, लेखा समूह | <ul style="list-style-type: none"> • नगरपालिकाको आर्थिक कार्यविधि तयारी, नीति निर्माण, कानून र मापदण्ड तर्जुम गर्ने तथा कार्यान्वयन र नियमन सम्बन्धी कामहरू सम्पादन गर्ने, • स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १० को दफा ६९ देखि ८० सम्म उल्लेख गरिएका स्थानीय तहको आर्थिक कार्यप्रणालीको अवलम्बन गर्ने गराउने, • नगरपालिकाको संचीत कोष तथा आकस्मिक कोष संचालन तथा व्यवस्थापन गर्ने, • आर्थिक कारोवारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापनका कामहरू गर्ने, • नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न श्रोतबाट प्राप्त हुन सक्ने आन्तरिक राजस्व आय, बाह्य आय, अनुदान लगायतका बार्षिक अनुमानित आय र चालुबर्षको खर्चको आधारमा आगामी बर्ष हुन सक्ने खर्चको बार्षिक अनुमान तयार गरी कार्यपालिका समक्ष पेश गर्ने , • नगरसभाले स्वीकृत गरेको बार्षिक बजेटको आधारमा अनुमान गरिएका आय शिर्षक र खर्चको अनुपातको आधारमा नगरपालिकाको समष्टिगत आर्थिक एवं वित्तीय अवस्थाको विश्लेषण गरी चौमासिक रूपमा प्रतिवेदन पेश गर्ने , • मासिक तथा चौमासिक आय तथा व्ययको विवरण कार्यपालिका समक्ष पेश गर्ने र सो विवरण वेभसईट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने • चौमासिक रूपमा आन्तरिक लेखा परीक्षण गराउने र बार्षिक लेखा परीक्षण सम्पन्न गरी ले.प.प्रतिवेदन कार्यपालिका समक्ष जानकारी गराउने। • ले.प.बाट कायम बेरुजुको लगत खडा गरी आ.ले.प.शाखाको समेत सहयोगमा बेरुजु सम्परीक्षण गर्ने गराउने, • नगरपालिका प्रमुख र कार्यालय प्रमुखले मागेको आर्थिक प्रशासन तथा लेखा व्यवस्थापन सम्बन्धी राय सल्लाह उपलब्ध गराउने। • लेखापालन सम्बन्धी सबै कारोवारहरू प्रविधि मैत्रि बनाउने , • आर्थिक अनुशासन कायम गर्न र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न उच्च प्राथमिकता दिने र तदनुरूप कारोवारमा पारदर्शीता अपनाउने , • आफू मातहत कार्यरत कर्मचारीहरूको क्षमता विकासका कार्यक्रम जनशक्ति विकास उपशाखासंग समन्वय गरी संचालन गर्ने, • मातहत कर्मचारीहरूको बार्षिक कार्यसम्पादन मूल्यांकनको काम सुपरिवेक्षकको हेसियतमा गर्ने, |
| राजस्व प्रशासन उपशाखा | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने • राजस्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कामहरू गर्ने, |



२४

दर्शरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| | | |
|--|--|---|
| | | <ul style="list-style-type: none"> • संघ, प्रदेश तथा स्थानीय कानून बमोजिम नगरपालिकाको अधिकार र कार्यक्षेत्र भित्रमा सबै किसिमका कर, दस्तुर,सेवाशुल्क संकलनको काम गर्ने गराउने, • स्थानीय राजस्व प्रबद्धन तथा प्रोत्साहनका कामहरु, • राजस्वको संभाव्यता अध्ययन गरी राजस्व परामर्श समितिमा पेश गर्ने, • राजस्व परामर्श समितिको काममा सहयोग र सहजीकरण गरी राजस्व प्रशासन भरपर्दो बनाउने, • कर दाताको लगत अद्यावधि गर्ने र करदाता शिक्षा र प्रोत्साहनका कार्यहरु गर्ने गराउने, • राजस्व बाँडफाँडबाट प्राप्त हुनु पर्ने सबै शिर्षकका आय समयमा बाँडफाँट भएको सुनिश्चित गर्ने , • नगरपालिकाको बडा कार्यालयबाट संकलन भएको आय रकम समयमा नै बैंक दाखिला भएको सुनिश्चित गरी निरन्तर निगरानी र अनुगमन गर्ने, • आम्दानीको मासिक विवरण कार्यपालिका बैठकमा पेश गर्ने र नगरपालिकाको वेवसाईट मार्फत सार्वजनिक गर्ने, • आफ्नो उपशाखा मातहत काम गर्न खटाईएका सहायक कर्मचारीहरुलाई कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरुको कार्यसम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षकको हैसियतमा मूल्यांकन गर्ने, |
| <p>आन्तरिक तथा पूर्व लेखा परिक्षण ईकाई</p> | <p>अधिकृत छैठौं तह आ.लेखा.परिक्षण अधिकृत</p> | <ul style="list-style-type: none"> • नगर कार्यपालिकाबाट स्वीकृत नगर कार्यपालिका (कार्यविभाजन) नियमावली २०७५ मा व्यवस्था गरिएको आन्तरिक लेखा परिक्षणको लागि तोकिएको कार्यविवरण अनुसारका कामहरु सम्पादन गर्ने , • स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७७ (२) मा व्यवस्था भएको आन्तरिक लेखा परीक्षण सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्ने, • बार्षिक आन्तरिक लेखा परीक्षणको कार्ययोजना प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराई आन्तरिक लेखा परीक्षण गरी प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत मार्फत कार्यपालिका समक्ष पेश गर्ने, • कार्यालयबाट हुने सेवा तथा वस्तुको खरीद सम्बन्धी भुक्तानी हुदा भुक्तानी पूर्व नै पूर्व लेखापरिक्षण गर्ने गरी व्यवस्था भएकोमा सोहि अनुसार पूर्व लेखापरिक्षण गर्ने , • कार्यालयको बार्षिक आय व्ययको अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने, • कार्यालयका सबै आर्थिक वर्षको अन्तिम लेखा परीक्षणको अभिलेख Digital र Hard copy सुरक्षित गरी राख्ने , • कार्यालयको लेखापरीक्षणबाट कायम सबै वेरुजुको लगत खडा गर्ने र सम्परिक्षण भएको आधारमा लगत कट्टा गर्ने व्यवस्था गर्ने । |



२५

(Signature)
 दशरथ राई
 प्रमुख प्रशासकीय अधिकृत

| | | |
|------------------------------------|---|--|
| | | <ul style="list-style-type: none"> कार्यालयको आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न सहयोग गर्ने, लेखापालन सम्बन्धी क्षमता विकासका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने, |
| शिक्षा, युवा तथा खेलकूद विकास शाखा | अधिकृत शिक्षा प्रशासन, सातौँ / आठौँ / नवौँ तह | <ul style="list-style-type: none"> प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत कर्मचारीलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखा प्रमुखको हैसियतमा नगर शिक्षा अधिकारीको भूमिका निर्वाह गर्ने, नगर शिक्षा समितिको सदस्य सचिव भई नगरपालिका स्तरीय शिक्षा ऐनले तोकेका कामहरु सम्पादन गर्ने , नगर सभाबाट स्वीकृत बार्षिक शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने, आधारभूत तह र माध्यमिक विद्यालय तहको बार्षिक परीक्षा संचालन तथा समन्वयको काम गर्ने, स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक विद्यालयहरुबाट प्रयोग भएको सम्बन्धमा अनुगमन गर्ने, विद्यालयको नक्शांकन, अनुमति स्वीकृती, दिने काम , विद्यालय समायोजन तथा विद्यार्थी शिक्षक अनुपातको आधारमा शिक्षकको आन्तरिक व्यवस्थापनका कामहरु , शैक्षिक तथ्यांक तथा अभिलेख दुरुस्त राख्ने , विद्यालय स्तरमा फरक क्षमता भएका गरीब तथा जेहेन्दार छात्रछात्राको लागि शिक्षाको अवसर सुनिश्चित गर्ने, माध्यमिक विद्यालय तहमा व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न सिटीईभिटी बाट सम्बन्धन लिन विभिन्न प्राविधिक तथा व्यवसायिक विषयका लागि पहल तथा समन्वय गर्ने पालिका स्तरका सबै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन गरी समितिको भूमिका तथा जिम्मेवारीका विषयमा अभिमुखीकरण गरी विद्यालय संचालन र व्यवस्थापन पक्ष भरपर्दो बनाउने नगर शिक्षा ऐनमा तोकिएको शिक्षा अधिकारीको काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग गर्ने गराउने, विद्यालयको भौतिक अवस्था, नियमित पढाई तथा गुणस्तरको नियमित अनुगमन गरी कार्यपालिका समक्ष प्रतिवेदन दिने , आफ्नो उपशाखा मातहतका अन्य अधिकृत र सहायक कर्मचारीहरुको कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरुको कार्यसम्पादन मूल्यांकन फाराममा सुपरिवेक्षकको हैसियतमा मूल्यांकन गर्ने , |


 धनकुटा नगरपालिका
 नगर कार्यपालिकाको कार्यालय
 धनकुटा
 २०७३

२६


 दशरथ राई

| | |
|--|--|
| | <ul style="list-style-type: none"> • शैक्षिक तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापनका कामहरू गर्ने • नगर शिक्षा ऐनमा तोकिए अनुसार विद्यालय शिक्षामा सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी विचमा छलफल र परामर्श गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काममा निरन्तर लागि रहने, • विद्यालयको भौतिक अवस्था, नियमित पढाई तथा स्तरको नियमित अनुगमन गरी शाखा प्रमुख समक्ष प्रतिवेदन दिने, • माध्यमिक विद्यालय तहको बार्षिक परीक्षा संचालनको लागि आवश्यक तयारी तथा तोकिए बमोजिमको जिम्मेवारीमा रहि परीक्षा संचालनमा भूमिका निर्वाह गर्ने , • विद्यालय स्तरमा आयोजना हुने विभिन्न भेला, बैठक तथा अन्तरक्रियात्मक छलफलमा उपस्थित हुने र पालिकाको शैक्षिक नीति र कार्यक्रमको जानकारी दिने, • माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा सहजीकरण र समन्वय गर्ने र समितिको कार्य प्रभावकारीता बढाउने खालका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, |
| <p>प्राविधिक सहायक शिक्षा प्रशासन पाचौं तह</p> | <ul style="list-style-type: none"> • शाखा प्रमुख वा उपशाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने • शाखा र उपशाखाले सम्पादन गर्ने काममा अधिकृतबाट दिएको निर्देशनका अधिनमा रहि शैक्षिक तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापनका कामहरू गर्ने • आधारभूत विद्यालय तहको बार्षिक परीक्षा संचालनको लागि आवश्यक तयारी तथा तोकिए बमोजिमको जिम्मेवारीमा रहि परीक्षा संचालनको व्यवस्थापन गर्ने , • आधारभूत विद्यालय तहमा आयोजना हुने विभिन्न भेला, बैठक तथा अन्तरक्रियात्मक छलफलमा उपस्थित हुने र पालिकाको शैक्षिक नीति र कार्यक्रमको जानकारी दिने, • आधारभूत विद्यालय तहको विद्यालय व्यवस्थापन समिति गठनमा समन्वय गर्ने र समितिको कार्य प्रभावकारीता बढाउने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, युवा लक्षित खेलकूद विकास कार्यक्रम पहिचान तथा संचालनमा सहयोग गर्ने , • विभिन्न अतिरिक्त क्रियाकलापहरूको माध्यमले छात्रछात्राको ज्ञानको दायरा विस्तार गर्न भूमिका निर्वाह गर्ने , • युवा लक्षित खेलकूद विकास कार्यक्रम पहिचान तथा संचालन गर्ने • विभिन्न अतिरिक्त क्रियाकलापहरूको माध्यमले छात्रछात्राको ज्ञानको दायरा विस्तार गर्न प्रोत्साहन गर्ने , • युवा सीप, उद्यमशीलता तथा नेतृत्व विकास लगायत युवा सशक्तिकरण र परिचालनका लागि प्रभावकारी कार्यक्रम पहिचान गरी कार्यान्वयन गर्ने गराउने, • विभिन्न अतिरिक्त क्रियाकलापहरू संचालन गर्न प्रोत्साहित गर्ने |



२७

दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| | | |
|--|-----------------------------------|--|
| भाषा,साहित्य,कला,संस्कृति संरक्षण उपशाखा | सहायक पाँचौँ प्रशासन सेवा | <ul style="list-style-type: none"> • शाखा प्रमुख वा उपशाख प्रमुखबाट प्रत्यायोजित अधिकार र निर्देशन अनुसार तोकिएका काम सम्पादन गर्ने, |
| स्वास्थ्य तथा सामाजिक विकास शाखा | अधिकृत सातौँ/आठौँ तह प्रशासन सेवा | <ul style="list-style-type: none"> • प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । • सामाजिक र आर्थिक रुपमा पछाडी परेका बर्ग समुदायका व्यक्तिहरुलाई सामाजिक मूलधारमा ल्याई मानवोचित जीवन यापन गर्न सक्षम बनाउन र नागरिकका रुपमा सम्मानजनक स्थान प्राप्त हुने गरी राष्ट्रिय नीति र प्राथमिकतासंग मेल खाने गरी स्थानीय समावेशीकरण नीति,नियम, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने गराउने , • संघ र प्रदेशबाट निर्धारित मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयनको समन्वय, सहजीकरण र नेतृत्व गर्ने • सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धमा नगरपालिकाबाट स्वीकृत स्थानीय नीति, मापदण्डलाई मूल आधार लिई कार्यान्वयन गर्ने । • स्थानीय नीति र मापदण्ड निर्माणको आधार संघ र प्रदेश कानूनले निर्धारण गरे बमोजिम पालना गर्नुपर्नेछ । • सामाजिक सुरक्षा कार्यक्रमको प्रमुख आधार व्यक्तिगत घटना दर्ता अभिलेख भएकोले जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्रि लगायतका व्यक्तिगत घटना दर्तासंग सम्बन्धित सबैकामहरु आधुनिक प्रविधिको उपयोग गरी अभिलेख व्यवस्थापनको काम गर्ने गरी कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धी गर्ने गराउने, • सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयनको लागि स्थानीय तथ्यांक संकलन र विश्लेषण सम्बन्धी काम गर्ने , • लैंगिक समानता सम्बन्धी नीति नियम तथा कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयनको व्यवस्था मिलाउने, • बालबालिका किशोर किशोरी तथा युवा लक्षित नीति,नियम र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने, • अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकको सुरक्षा र हित प्रबद्धन हुने गरी स्थानीय नीति, नियम, कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने, • गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमनको कानून बमोजिमका तोकिएका कामहरु गर्ने गराउने, • शाखा मातहत कार्यरत अधिकृत र सहायक कर्मचारीको कामको रेखदेख , नियन्त्रण गर्ने एवं कार्यसम्पादन मूल्यांकन गर्ने, |



२८

(Signature)
 दशरथ राई
 प्रमुख प्रशासकीय अधिकृत

| | | |
|--|---|---|
| <p>महिला बाल बालिका, जेष्ठ नागरिक तथा समाज कल्याण उपशाखा</p> | <p>महिला विकास निरीक्षक पाचौ तह</p> | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने, • महिला हकहित सम्बन्धी स्थानीय नीति नियम योजना कार्यान्वयन गर्ने गराउने, • महिलाको आर्थिक,सामाजिक,राजनीतिक सशक्तिकरण र क्षमता विकासका लागि योजना तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने , • लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रबद्धनात्मक र संरक्षणात्मक उपायहरूका अवलम्बन गर्ने र उनीहरूको पुनःस्थापनाको कार्यक्रम संचालन गर्ने, • लैंगिक उत्तरदायी बजेट निर्माण र परिक्षण सम्बन्धी कामहरू, • बालबालिकाको हकहित संरक्षण सम्बन्धी नीति,नियम, मापदण्ड, योजना तयारी र कार्यान्वयन गर्ने, • बालबालिकाको हकहित संरक्षणका लागि संघ, प्रदेश र विभिन्न सरोकारवाला निकायहरूसँग सम्पर्क, समन्वय र सहकार्य सम्बन्धी काम गर्ने गराउने , • बाल मैत्री शासकीय प्रबन्ध, बाल क्लव, बाल संरक्षण समिति तथा बाल संजालको माध्यमले बाल विकास र हित प्रवर्द्धनका कामहरू समन्वयात्मक रूपमा गर्ने गराउने, • बालबालिका माथी हुने सवैप्रकारका हिंसा नियन्त्रणका उपायहरू अवलम्बन गरी बालहिंसा कानूनी अपराधको रूपमा दण्डनीय हुने व्यवस्था लागु गर्न पहल गर्ने, • असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापनका काम लगायत बालगृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र स्थापना र व्यवस्थापनका कामहरू गर्ने, • आपत्कालीन बाल उद्धार कोष स्थापना गर्न र सो को व्यवस्थापनका लागि आधार तयार गरी प्रभावकारी बनाउने, • जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको लगत अद्यावधिक गर्ने,परिचयपत्र वितरण गर्ने,सामाजिक सुरक्षाको कार्य , तोकिए बमोजिमका सुविधा उपलब्ध गराउने एवं जेष्ठनागरिक सम्मान कार्य संचालन गर्ने, • अपांगता मैत्री पूर्वाधार निर्माणको अनुगमन र ध्यानाकर्षण गरी पूर्वाधार निर्माणमा पहल र समन्वय गर्ने, एकल महिलाको हकहितका लागि विभिन्न कार्यक्रम गर्ने गराउने, |
| <p>स्वास्थ्य सेवा उपशाखा</p> | <p>जनस्वास्थ्य अधिकृत अधिकृत सातौं,हे.ई.स मूह</p> | <ul style="list-style-type: none"> • प्रमुख प्रशासकीय अधिकृत वा शाखा प्रमुखबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरूलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । • आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी स्थानीय नीति, नियम, मापदण्ड, योजना तर्जुमा कार्यान्वयन र नियमन सम्बन्धी कामहरू गर्ने गराउने, |

| | | |
|---|--|---|
| | | <ul style="list-style-type: none"> • राष्ट्रिय र प्रदेश स्तरीय लक्ष एवं मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष, गुणस्तर कायम गर्ने गराउने, • संघ र प्रदेशबाट निर्धारित मापदण्डको पालना गर्दै पालिका स्तरमा स्थापना हुने अस्पताल, नर्सिङ होम, पोली क्लिनिक र अन्य स्वास्थ्य संस्थाहरुको दर्ता, संचालन अनुमति र नियमनका कामहरु गर्ने, • नगरपालिका अन्तर्गत संचालनमा रहेको पिएचसि लागि नेपाल सरकारको स्वीकृत नीति भित्र रहि आवश्यक व्यवस्थापनका कामहरु गर्ने, • कोरोना जस्तो संक्रामक महामारीबाट बच्न सचेतात्मक र उपचारात्मक सेवा तथा सुविधाहरुको व्यवस्थापन र निगरानी बढाउने • स्वीकृत मापदण्ड र डिजाईनको स्वास्थ्य चौकी भवन निर्माण गरी भौतिक पूर्वाधारको विकासबाट भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने, • नगरपालिकाका वडा स्तरमा रहेका सबै स्वास्थ्य ईकाईहरुमा तोकिएका औषधिको आपूर्तीको सुनिश्चितता गर्ने र अत्यावश्यक औजार उपकरण को उपलब्धताको प्रबन्ध मिलाउने, • जनस्वास्थ्य निगरानीको विस्तार गर्न सबै किसिमका खोप समयमा नै लगाएको, गर्भवती परिक्षण गरेको, भिटामिन ए र आईरन चक्री समयमा लिएको, हात्तीपाईले औषधि सेवन गरेको तथा आउट रिच क्लिनिक संचालन गरी जनस्तरमा स्वास्थ्य सेवाको पहुंच विस्तार गरेको सुनिश्चित गर्ने, • आयुर्वेद र बैकल्पिक चिकित्सा तथा औषधिको विकास र विस्तारका कामहरु गर्ने, • जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य, तथा महामारीको नियन्त्रणका कार्यक्रम संचालन गर्ने • उपशाखा मातहत कार्यरत अधिकृत र सहायक कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने , |
| हे.अ.वा सि.अ.हे.व. सहायक पाचौ तह हेल्थ ईन्स्पेक्शस समूह | | <ul style="list-style-type: none"> • स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गरी स्वास्थ्य सम्बन्धी सबै किसिमका तथ्यांक संकलन र व्यवस्थापनका काम गर्ने, • औषधिको उचित प्रयोग । सुक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरणका काम गर्ने , • औषधि पसल संचालन अनुमति , निगरानी र नियमनका कामहरु गर्ने, • स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने , • जुनोटिक र किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापनका कामहरु गर्ने, • सुर्ति मदिरा र लागु पदार्थजन्य बस्तुहरुको बढदो प्रयोग नियन्त्रणका लागि सचेतात्मक कार्यक्रम संचालन गर्ने , • नगरपालिकाको वडा स्तरमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईको नियमित अनुगमन गरी संचालित स्वास्थ्य केन्द्रको भौतिक पूर्वाधार तथा औजार उपकरणको |

| | | |
|-------------------|------------------------------|--|
| | | <p>अवस्था, स्वास्थ्य सेवाको गुणस्तरीयता र सेवाग्राहीहरूको सन्तुष्टीको प्रतिवेदन चौमासिक रूपमा शाखा प्रमुख समक्ष पेश गर्ने ,</p> <ul style="list-style-type: none"> स्वास्थ्य सेवा सम्बन्धमा तोकिए बमोजिमका अन्य कामहरू गर्ने । |
| | नर्सिङ अधिकृत सातौं तह (क.न) | <ul style="list-style-type: none"> शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने नगरपालिका अन्तर्गत वडास्तरमा संचालित स्वास्थ्यचौकी, बर्थिङ सेन्टरमा उपलब्ध नर्सिङ जनशक्तिको क्षमता विकास गरी नर्सिङ सेवा प्रति समर्पित रहन उत्प्रेरित गर्ने कुनै स्वास्थ्य ईकाइमा नर्सिङ दरबन्दी रिक्त छ भने छिटो दरबन्दी पूर्तिको लागि शाखा प्रमुख मार्फत प्रशासन शाखामा जानकारी गराउने मातृ तथा शिशु कल्याण सेवा, गर्भवती जाँच तथा प्रसूति सेवा, विभिन्न खोप सेवा, उपचारात्मक सेवामा खटिने नर्सिङ जनशक्तिको सुरक्षा र मनोबल उच्च राख्न विभिन्न प्रोत्साहनमूलक कार्यक्रम संचालन गर्ने, नर्सिङ जनशक्तिका लागि विभिन्न संक्रमण लगायत कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाई प्रोत्साहित गर्ने , |
| आर्थिक विकास शाखा | अधिकृत छैठौं/ सातौं तह | <ul style="list-style-type: none"> प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरूलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । आफ्नो शाखा मातहतका उपशाखामा कार्यरत अधिकृत र सहायक कर्मचारीहरूको कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने सहकारी दर्ता, नियमनका कामहरू गर्ने गराउने, लघु, घरेलु तथा साना उद्योगको दर्ता, विकास र प्रोत्साहन सम्बन्धी नीति तथा योजना तर्जुमा र नियमनका कामहरू, उद्योग र उद्यमशीलता बढाउने, खानी तथा खनीज पदार्थको संरक्षण , उत्खनन तथा विक्रीको मापदण्ड तयार गर्ने, स्थानीय स्तरमा रोजगार प्रबर्द्धन तथा गरिवी न्यूनीकरणका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रणको पूर्व तयारी सम्बन्धि कामहरू गर्ने, कृषक समूह गठन, कृषक सहकारी स्थापना र संचालनमा प्राविधिक सेवा सहित प्रोत्साहन दिने, कृषि सम्बन्धी स्थानीय संघसंस्था तथा सहकारीहरू विचमा सहयोग समन्वयका लागि सहजीकरण गर्ने, |

- उच्च मूल्यका कृषिजन्य उत्पादनहरू प्रति किसानलाई आकर्षित गर्न त्यस्ता बस्तुहरूको जानकारी दिई खेती गर्न प्रोत्साहित गर्ने र कृषकलाई सहयोग गर्ने ,
- कृषि प्रसार सम्बन्धी सबै काम गर्ने गराउने,
- कृषि सेवा केन्द्र र कृषि श्रोत केन्द्र संचालन र व्यवस्थापनका कामहरू गर्ने,
- हाटबजार विकास र विस्तारका कामहरू गर्ने,
- शीत भण्डार स्थापना र संचालनको लागि स्थानीय कृषक सहकारी तथा विभिन्न व्यवसायिक फर्महरू बीच सहयोग र सहकार्यका लागि सहजीकरण गर्ने,
- पालिका स्तरमा रहेका पशु सेवा केन्द्र र बडा कार्यालयहरू मार्फत नियमित रूपमा कृषकलाई घरदैलोमा आवश्यक सल्लाह र प्राविधिक सेवा उपलब्ध हुने संस्थागत प्रबन्ध मिलाउने,
- मातहत रहेका पशु प्राविधिकहरूको क्षमता विकासका कार्यक्रम संचालन गर्ने,
- सहकारी संस्था सम्बन्धी नीति, नियम, कार्यक्रम तर्जुमा, मापदण्ड निर्धारण र कार्यान्वयनका तोकिए अनुसारका काम,
- सहकारी रजिष्ट्रारको जिम्मेवारीमा रहि सहकारी कानून बमोजिम सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी तथा विघटनका काम,
- सहकारीको विकासका लागि अध्ययन अनुसन्धान लगायत सहकारी संस्थाको कार्य क्षमता विकासका लागि कार्यक्रम तर्जुमा गरी नगर कार्यपालिकामा पेश गर्ने ,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धि स्थानीय मापदण्ड निर्धारण र अनुगमन,
- औद्योगिक ग्राम स्थापनाका लागि तोकिए बमोजिमको कामहरू गर्ने गराउने,
- घरेलु तथा साना उद्योग एवं लघु तथा कुटीर उद्योगको विकासका लागि नीति, कार्यक्रम तर्जुमा, उद्यमशीलता प्रवर्धनका कामहरू,
- ग्रामीण पर्यटन नीति, नियम, मापदण्ड तयार गरी गुरुयोजना तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कामहरू गर्ने गराउने,
- पालिका क्षेत्र भित्र रहेका सांस्कृतिक तथा धार्मिक महत्वका मठ, मन्दिर, गुम्बा, चैत्य, दरबार, पुरातात्विक महत्वका धरोहरहरूको उचित संरक्षण र संभारको लागि कार्यक्रम तर्जुमा गरी कार्यपालिका समक्ष पेश गर्ने,
- जातीय पहिचान, जातीय पोशाक र संस्कृति संरक्षणका लागि जातीय संग्रहालय स्थापना र संचालनको लागि पूर्वाधार तयारी सम्बन्धि कामहरू,
- पर्यटनको विकासमा निजी क्षेत्रलाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारीमा आधारित योजना कार्यक्रम पहिचान र संचालनको लागि विभिन्न सरोकारवालाहरूसंग सहकार्यको खोजी गर्ने,
- गरिवी निवारण सम्बन्धी राष्ट्रिय नीति तथा प्राथमिकताका आधारमा रोजगार प्रवर्धनका लागि नीति, रणनीति एवं कार्यक्रम तर्जुमा गर्ने,

| | | |
|------------------------------|--|---|
| <p>कृषि विकास उपशाखा</p> | <p>अधिकृत कृषि, कृषि प्रसार, छैठौ तह</p> | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरूलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने, • कृषि, कृषि प्रसार, कृषि उत्पादन तथा व्यवस्थापन सम्बन्धी नीति तर्जुमा, मापदण्ड तयारी योजना तर्जुमा, कार्यान्वयनको काम शाखा प्रमुखको हैसियतमा सम्पादन गर्ने गराउने, • कृषि उत्पादन विक्रीका लागि कृषि हाटबजारको संभाव्यता अध्ययन, पूर्वाधार विकास तथा संचालनको लागि आवश्यक कार्यहरू गर्ने गराउने, • विभिन्न कृषक समूहहरूको क्षमता विकासका लागि मांग र आवश्यकताको आधारमा प्रविधि विकास, सुचना तथा संचार, कृषिको आधुनिकीकरण, महामारी तथा प्रकोप व्यवस्थापन, कृषि मल बीउबिजनको उपयोग र आपूर्तिका विषयमा अभिमुखीकरण तालिम, प्रशिक्षणको व्यवस्था मिलाउने, • कृषि बीउ बिजनको गुणस्तर नियन्त्रण, मलखाद, रसायनको सहज आपूर्तिको संस्थागत प्रबन्ध मिलाउने, • कृषि उत्पादनको संभावनाको आधारमा कृषिको व्यवसायिकरण र बालीको उत्पादनमा माटो सुहाउँदो वाली लगाई लाभ लिन सक्ने गरी बालीको विविधीकरणका लागि कृषक स्तरमा विभिन्न प्रोत्साहनका कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने, • संघ तथा प्रदेश सरकारबाट कृषि विकासका लागी सञ्चालित अनुदान सहितका विभिन्न प्रोत्साहनमा आधारित कार्यक्रमको विषयमा कृषकहरूलाई जानकारी गराई तदनुरूप लाभ लिन प्राविधिक सेवा तथा सहयोग उपलब्ध गराउने, • कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रणको पूर्व तयारी सम्बन्धि कामहरू गर्ने गराउने, • कृषक समूह गठन, कृषक सहकारी स्थापना र संचालनमा प्राविधिक सेवा सहित प्रोत्साहन दिने, • उच्च मूल्यका कृषिजन्य उत्पादनहरू प्रति किसानलाई आकर्षित गर्न त्यस्ता बस्तुहरूको बारेमा जानकारी दिने र उत्पादन तथा बजारीकरणमा कृषकलाई सहयोग गर्ने, • नगरपालिकास्तरको कृषि प्रोफाईल तयार गर्ने, कृषि उत्पादन र कार्यक्रमको सूचना समेत समेटी सबै किसिमका कृषि तथ्यांक संकलन, तयारी र अद्यावधि गरी राख्ने व्यवस्था मिलाउने, • कृषकलाई कृषि प्रणालीको सहज जानकारी प्राप्त हुन सक्ने गरी प्रविधिमा आधारित परामर्श सेवा उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने, • सबै कृषि सम्बन्धी सूचना र जानकारी समेटिएको कृषि एप्सको विकास गरी कृषकको हात हातमा सो पुग्ने व्यवस्था गरी प्रविधिसंग कृषकलाई आबद्ध गर्ने, |
|------------------------------|--|---|

| | | |
|--|--|--|
| | | <ul style="list-style-type: none"> • कृषि उत्पादनमा टेवा पुग्ने गरी साना सिंचाई कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने , • कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाउने , • कृषि कर्जामा कृषकको सहज पहुँचका लागि वित्तीय संस्थासंग आवश्यक समन्वय र सहजीकरण गर्ने, • पालिका स्तरमा रहेका सेवा केन्द्र तथा वडा कार्यालयहरूबाट कृषि प्राविधिक सेवा सल्लाह कृषकले सहज रूपमा पाउने सक्ने संस्थागत प्रबन्ध मिलाउने, • कृषि प्राविधिकहरू कृषकको घरदैलोमा पुगी नियमित रूपमा प्राविधिक परामर्श प्रदान गर्ने प्रबन्ध मिलाउने, |
| <p>अधिकृत पशु विकास छैठौं तह वा सहायक पाचौं तह प्रा.</p> | | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने • पशुपंछी चिकित्सा सेवाको लागि संस्थागत व्यवस्थ गरी नियमित उपचारको प्रबन्ध मिलाउने, • पशुपंछीजन्य प्राकृतिक प्रकोप र महामारी रोगको नियन्त्रण सम्बन्धी पूर्व तयारी गर्ने • उपभोक्ताले स्वस्थ मासु उपभोग गर्न पाउने गरी पशुको स्वास्थ्य परीक्षणको नियमित अनुगमन गर्ने • बध गरिएका पशुपंछीको मासु सुरक्षित र स्वस्थ रूपमा लामो समय सम्म उपभोग योग्य राख्न विक्रीकेन्द्रहरूमा डिप फ्रिजरको व्यवस्था हुने प्रबन्ध मिलाउने, • पालिका क्षेत्र भित्रको हाटबजारमा पशुबधशालाको व्यवस्था गर्ने, • पशुपंछीमा लाग्ने विभिन्न संक्रामक रोगको समयमा नै उपचार तथा रोकथाम गरी मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणमा सचेत रहने, • पशुनस्त्र सुधार , विकास र व्यवस्थापनको लागि आवश्यक अध्ययन गरी सरोकारवाला कृषकसंग छलफलका माध्यमले पशु ुधनलाई कृषकको आयश्रोतको भरपर्दो माध्यम बनाउन टेवा पुग्ने गरी सहयोग र सहजीकरणका काम गर्ने , • पशुपंछी बीमा कार्यक्रम प्रभावकारी बनाउन वित्तीय संस्थासंग सहकार्य र समन्वय गरी कृषक तहमा विस्तार गर्न भूमीका निर्वाह गर्ने, • पशुचरनका लागि खाली घांसे मैदानको विकास र कृषकको घरदैलोमा उन्नत जातका घांसको खेती गर्न प्राविधिक सहयोग उपलब्ध गराउने • डबजार क्षेत्रमा डेरी फर्म विकासका लागि सहयोग तथा समन्वय गर्ने र दुग्ध व्यवसायमा कृषकलाई आकर्षित गर्न विभिन्न प्रोत्साहनका कार्यक्रम संचालन गर्ने , • पशुपंछी पालन किसानको क्षमता विकास र प्राविधिक ज्ञान विस्तारमा निरन्तर सेवा सल्लाह दिने संस्थागत पद्धती विकास गर्ने, • पशुपंछीको तथ्यांक संकलन तथा व्यवस्थापन र सूचना प्रणालीको व्यवस्थापनका कामहरू गर्ने, |

| | | |
|---|------------------------|--|
| सहकारी, उद्योग पर्यटन, श्रम तथा रोजगार उपशाखा | सहायक स्तर पाचौं तह | <ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि तोकिए अनुसारका कार्य गर्ने, • लघु, घरेलु तथा साना उद्योग लगायत व्यापारिक फर्म तथा पसल दर्ता, अनुमति, नविकरण, खारेजी तथा नियमनका कामहरू, • पालिका क्षेत्र भित्रका पर्यटकीय महत्वका धरोहरहरूको संक्षिप्त विवरण सहितको सचित्र प्रोफाईल तयारी र प्रकासन सम्बन्धी काम गर्ने गराउने • परम्परागत पर्व, जात्रा, नाचगानको निरन्तरता रहने गरी गुठियार र जातीय समूहको पहिचान गरी नगरपालिकाको भूमीका र सहयोगको क्षेत्र पहिल्याई नीति र कार्यक्रम तर्जुमा कामहरू गर्ने, बाजागाजाहरू को संरक्षण परम्परागत जातीय पोशाकको संरक्षणका काम, • पालिका क्षेत्र भित्र रहेका बेरोजगारहरूको तथ्यांक संकलन, प्रकाशन गरी सूचना प्रणालीसँग आबद्धता गर्ने, • पहिचान भएका गरिव घरपरिवार र लक्षित समूहलाई तोकिएको मापदण्ड अनुसार परिचय वितरण गर्ने, • पालिका स्तरीय विकास आयोजना तथा कार्यक्रममा नगरसभाबाट निर्धारण गरिए अनुसारको दिन सम्म रोजगारी प्राप्त हुने गरी कार्यक्रम तयार गर्ने, • विभिन्न रोजगारदाता संघसंस्थासंग रोजगारीका अवसरमा स्थानिय दक्ष र अदक्ष कामदारको पहुँचका लागि समन्वय र सहजीकरण गर्ने, गराउने, • बैदेशिक रोजगारीको अवसरमा उच्च सीपयुक्त दक्ष जनशक्ति आपृतीका लागि विभिन्न व्यवसायिक सीप विकास तालिम केन्द्रसंग समन्वय गरी जनशक्ति विकासको कार्यक्रम तर्जुमा तथा संचालन गर्ने, • बैदेशिक रोजगारी सम्बन्धी रोजगार सूचना प्रणालीको स्थापना र प्रचार प्रसार, |
|---|------------------------|--|

४. नगरपालिकाबाट प्रदान गरिने सेवा

१. नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिकालाई प्राप्त अधिकार अनुसारका आवश्यक कानुन तर्जुमा गरि कार्यान्वयन गर्ने गराउने।
२. नगरपालिकाको बजेट नीति तथा कार्यक्रम तर्जुमा गरि विकास योजना तथा कार्यक्रम सञ्चालन गर्ने गराउने।
३. नगरपालिका र अन्तरगतका शाखा, वडा कार्यालय र सेवा केन्द्रबाट नियमित सेवा प्रवाह सञ्चालन र व्यवस्थापन गर्ने गराउने।
४. विभिन्न योजना कार्यक्रम सञ्चालन तथा सेवा प्रवाहको क्षेत्रमा भए गरेका कार्यहरूको नियमित रूपमा अनुगमन मूल्याङ्कन गर्ने ।
५. नगरपालिकाको गतिविधिहरूलाई समयसमयमा विभिन्न सञ्चार माध्यमहरूबाट सार्वजनिक गरी आम नागरिकलाई जानकारी गराउने ।
६. दिगो विकास लक्ष्य हासिल गर्न दिगो र प्रभावकारी रूपमा विकास व्यवस्थापनका लागि विभिन्न प्रकारका

अध्ययन अनुसन्धान प्रतिवेदन तयार गर्ने गराउने ।

७. नगरको समग्र विकास एवम् सेवा प्रवाहका लागि आवश्यक संस्थागत तथा मानव संसाधन विकास योजना तर्जुमा एवम् क्षमता विकास गरी स्रोत साधनको अधिकतम परिचालन गर्ने ।
८. नगरपालिकाबाट गरिएका कार्यहरूको अभिलेखलाई संग्रहित एवम् सूचना व्यवस्थापन गर्ने ।
९. नगर विकासमा सरोकार राख्ने सङ्घ, प्रदेश, स्थानीय सरकार र अन्य सरोकारवालाहरू सँग आवश्यक समन्वय र सहकार्य गर्ने ।
१०. धनकुटा नगर कार्यपालिकाको कार्यालयबाट सूचना माग सेवा सूचनाको हक सम्बन्धी ऐन तथा नियमावली अनुसार प्रवाह गर्ने ।

५. सेवा प्रदान गर्ने शाखा/ उपशाखा र जिम्मेवार अधिकारी

धनकुटा नगर कार्यपालिकाको कार्यालय अन्तरगत रहेका शाखा/उपशाखा तथा जिम्मेवार कर्मचारीहरूको संक्षिप्त विवरण

| क्र.सं. | शाखा/उपशाखा/सेवा केन्द्र वा इकाई | कर्मचारीको नाम, थर | पद | तह/श्रेणी | सम्पर्क नं. |
|---------|---|---------------------|---------------------------------|-------------------|-------------|
| १ | धनकुटा नगर कार्यपालिकाको कार्यालय | दशरथ राई | प्रमुख प्रशासकीय अधिकृत | उपसचिव | ९८५२०३९१११ |
| २ | प्रशासन योजना तथा अनुगमन शाखा | सीताराम गौतम | प्रशासन योजना तथा अनुगमन अधिकृत | अधिकृत स्तर नवौं | ९८५२०५०७९९ |
| | प्रशासन तथा जनशक्ति विकास उपशाखा/ योजना तथा अनुगमन उपशाखा | विकाराम राई | शाखा अधिकृत | अधिकृत स्तर छैटौं | ९८४२०९६६४२ |
| | खरिद तथा सम्पत्ति व्यवस्थापन उपशाखा | सर्मिला तामाङ्ग | कम्प्युटर अधिकृत | अधिकृत स्तर छैटौं | ९८४२१०९८५६ |
| | कानून तथा न्यायिक समिति सहजीकरण उपशाखा | रीता पाण्डे | महिला विकास निरीक्षक | सहायकस्तर पाँचौं | ९८४२१०९७२२ |
| | वातावरण तथा विपद् व्यवस्थापन एवम् नगर सरसफाई उपशाखा | उपेन्द्र खनाल | वातावरण अधिकृत | अधिकृत स्तर सातौं | ९८५२०५०५०४ |
| | आकस्मिक सेवा यातायात व्यवस्था तथा नगर प्रहरी इकाई | रभि खत्री | नगर प्रहरी सहायक निरीक्षक | सहायकस्तर चौथो | ९८४२४५०४३३ |
| | सूचना तथा सञ्चार प्रविधि तथा तथ्याङ्क अभिलेख उपशाखा | रिक्त | | | |
| ३ | शहरी पूर्वाधार विकास शाखा | मिडमा दोर्जी शेर्पा | इन्जिनियर | अधिकृतस्तर सातौं | ९८५२०५००३१ |
| | भवन निर्माण तथा नियमन उपशाखा | विष्णु पोदार | सब इन्जिनियर | सहायकस्तर पाँचौं | ९८५२०५०९८७ |
| | | कुशल मिश्र | सब इन्जिनियर | सहायकस्तर पाँचौं | ९८५२०५०४५४ |



(Signature)
दशरथ राई

| | | | | | |
|---|--|----------------------|-----------------------------|-------------------|------------|
| | भूमि व्यवस्था वस्ती विकास तथा जग्गा नापी उपशाखा | कमल कार्की | सर्वेक्षक | सहायकस्तर पाँचौं | ९८५२०६२८४० |
| ४ | आर्थिक प्रशासन तथा राजस्व उपशाखा | नर बहादुर भुजेल | वरिष्ठ लेखा अधिकृत | अधिकृतस्तर आठौं | ९८५२०५०५२३ |
| | आर्थिक प्रशासन उपशाखा लेखा कार्य सञ्चालन | रत्न बहादुर जिमी राई | लेखा अधिकृत | अधिकृतस्तर छैठौं | ९८४२०४४७६८ |
| | राजस्व प्रशासन उपशाखा | नेत्रबहादुर श्रेष्ठ | राजस्व प्रशासन अधिकृत | अधिकृतस्तर सातौं | ९८५२०५१५८७ |
| | श्रोत विज्ञेपण तथा बेरुजु फछ्यौट उपशाखा | रिक्त | | | |
| ५ | शिक्षा, युवा तथा खेलकूद विकास शाखा | रमेश प्रसाद दाहाल | शाखा अधिकृत | अधिकृतस्तर आठौं | ९८५२०७०८१२ |
| | युवा तथा खेलकूद विकास उपशाखा | नवराज खतिवडा | शिक्षा अधिकृत | सहायकस्तर छैठौं | ९८४२०६७२१९ |
| ६ | स्वास्थ्य तथा सामाजिक विकास शाखा | राजु गुरागाई | सामाजिक विकास अधिकृत | अधिकृतस्तर सातौं | ९८४२०६२७४१ |
| | स्वास्थ्य सेवा उपशाखा | भोजराज भण्डारी | जनस्वास्थ्य अधिकृत | अधिकृतस्तर सातौं | ९८४२०५९७६७ |
| | संघ सँस्था सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा | प्रेमप्रसाद निरौला | एमआईएस अपरेटर | सहायकस्तर पाँचौं | ९८४२१११४८४ |
| | महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण उपशाखा | निरा चापागाई काज | महिला विकास अधिकृत | अधिकृतस्तर छैठौं | ९८४२१७१३३३ |
| ७ | आर्थिक विकास शाखा | बिकास अधिकारी | आर्थिक विकास अधिकृत | अधिकृतस्तर सातौं | ९८५२०५९९५२ |
| | कृषि विकास उपशाखा | भक्तमान राई | कृषि विकास अधिकृत | अधिकृत स्तर छैठौं | ९८४२११६२५४ |
| | पशुपंक्षी विकास उपशाखा | सुमन्ता याडखुड | पशु विकास अधिकृत | अधिकृत स्तर छैठौं | ९८४२१०७०८० |
| | सहकारी उद्योग पर्यटन आप्रवासन सेवा श्रम तथा रोजगार प्रबर्द्धन उपशाखा | मञ्जु राई | सूचना अधिकृत | अधिकृत स्तर छैठौं | ९८४२११९६५९ |
| | सहकारी उद्योग पर्यटन आप्रवासन सेवा श्रम तथा रोजगार प्रबर्द्धन उपशाखा | राजेन्द्र पौडेल | रोजगार संयोजक | अधिकृत स्तर छैठौं | ९८४२४८८७६६ |
| ८ | आन्तरिक तथा पूर्व लेखा परीक्षण इकाइ | त्रिविक्रम दाहाल | आन्तरिक लेखा परिक्षण अधिकृत | अधिकृत स्तर छैठौं | ९८४२०२६०७५ |
| ९ | वडा कार्यालय र वडा सचिवहरु | | | | |
| | वडा नम्बर १ हिले | लोकबहादुर आले | पशु स्वास्थ्य अधिकृत | अधिकृत स्तर छैठौं | ९८६२००९९४८ |
| | वडा नम्बर २ भीरगाउँ | प्रदिप योजन | अधिकृत | अधिकृत स्तर छैठौं | ९८४२४५०८८७ |



| | | | | |
|----------------------------------|-------------------------------|----------------------|------------------|------------|
| वडा नम्बर ३ कागते | कमला थापा | नायव सुब्बा | सहायक स्तर पाँचौ | १८४२४५४०८५ |
| वडा नम्बर ४ दानावारी | सुमनकुमार राई | अधिकृत | अधिकृत स्तर छैठौ | १८४२२५६२४ |
| वडा नम्बर ५ बिहिबारे हाट | मञ्जु कार्की | नायव सुब्बा | नायव सुब्बा | १८४२५३६०७३ |
| वडा नम्बर ६ आँखा अस्पताल | कुमार खड्का | नायव सुब्बा | सहायक स्तर पाँचौ | १८६४६५२२९७ |
| वडा नम्बर ७ श्रीवानी | सुमित प्रधान | नायव सुब्बा | सहायक स्तर पाँचौ | १८४२१५६५३५ |
| वडा नम्बर ८ चाम्जिबुङ्ग | नारायण रायमाझी | नायव सुब्बा | सहायक स्तर पाँचौ | १८४२०३३७४७ |
| वडा नम्बर ९ बेलहारा | राजकुमार राई | नायव सुब्बा | सहायक स्तर पाँचौ | १८४२३६५०७८ |
| वडा नम्बर १० मार्गा | कल्पना अधिकारी | नायव सुब्बा | सहायक स्तर पाँचौ | १८४४११९५४३ |
| १० | स्वास्थ्य चौकी तथा केन्द्रहरू | | | |
| बेलहारा स्वास्थ्य चौकी | दिपक चौधरी | सि. अहेव | अधिकृत स्तर छैठौ | १८५२०५७७७६ |
| भीरगाउँ स्वास्थ्य चौकी | अन्जना तिमिसिना | सि. अहेव | अधिकृत स्तर छैठौ | १८४२३६६८४८ |
| शहरी स्वास्थ्य क्लिनिक पात्ले | सिर्जना भट्टराई | सि. अ.न.मि. | अधिकृत स्तर छैठौ | १८४२११११४२ |
| शहरी स्वास्थ्य क्लिनिक सान्ताङ्ग | दुर्गा बहादुर बस्नेत | सि. अहेव | अधिकृत स्तर छैठौ | १८५२०५०३९२ |
| शहरी स्वास्थ्य क्लिनिक बालमन्दिर | बिना न्यौपाने | जनस्वास्थ्य निरीक्षक | अधिकृत स्तर छैठौ | १८४२५११२१७ |
| शहरी स्वास्थ्य क्लिनिक मार्गा | टीकामाया राई | अहेव | सहायक स्तर चौथो | १८४२५९५९२५ |
| सामुदायिक स्वास्थ्य इकाइ मुलघाट | दिपा दाहाल | अ.न.मि. | सहायक स्तर चौथो | १८४२३८९५४० |
| शहरी स्वास्थ्य क्लिनिक दानावारी | निशा राई | सि.अ.न.मि. निरीक्षक | अधिकृत स्तर छैठौ | १८४९४२१८५२ |

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

धनकुटा नगरपालिका आर्थिक ऐन, २०८२ तथा अन्य प्रचलित कानूनमा तोकिए बमोजिमको शुल्क तथा दस्तुर अनुसार नगर कार्यपालिकाको कार्यालयबाट सेवाबापतको दस्तुर तथा सेवा शुल्क लिइ सेवा प्रवाह गरिन्छ । सेवा प्रवाहको लागि स्थलगत सर्जिमिन मुचुल्का बाहेकका अन्य प्रशासनिक सेवा सोही दिन तत्कालै उपलब्ध गराइन्छ । धनकुटा नगरपालिका आर्थिक ऐन, २०८२ धनकुटा नगरपालिकाको अफिसियल वेबसाइटमा उपलब्ध हुने ।

७. निर्णय गर्ने प्रकृया र अधिकारी

७.१ निवेदन, उजुरी उपर निर्णय गर्ने प्रकृया



३८

(Signature)
 दशरथ राई
 प्रमुख प्रशासकीय अधिकृत

उजुरीको व्यवस्थापनको सम्बन्धमा नगरपालिकाको प्रवक्ता, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको व्यवस्था गरिएको छ । नगरपालिकाको महत्वपूर्ण निर्णयहरू, विभिन्न सार्वजनिक सूचनाहरू नगरपालिकाको वेबसाइट तथा समाजिक सञ्जालबाट प्रकाशित गरी सू-सुचित गरिएको छ । टेलिफोन र मौखिक रूपमा माग भएका सूचनाहरू उपलब्ध गराउने गरिएको छ । प्राप्त उजुरीहरू सम्बन्धित अधिकारीले हेरी सम्बन्धित शाखा/उपशाखालाई कारवाहीका लागि पठाइने र प्रक्रिया अघि बढाइने गरिएको छ ।

७.२ निर्णय गर्ने अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

८. २०८२ माघ १ गते देखि २०८२ चैत मसान्तसम्म सम्पादन गरेका कार्यहरूको विवरण

८.१ प्रशासन, योजना तथा अनुगमन शाखा

८.१.१ योजना तथा अनुगमन उपशाखा

क. समग्र योजना तथा उपलब्धि

| क्षेत्र | कुल योजना | मुख्य उपलब्धि (संक्षेप) | लाभान्वित (म) | लाभान्वित (पु) |
|---------------------------|-----------|---|---------------|----------------|
| सडक स्तरोन्नती | ५५+ | माटो कटिड (मेशिन/मानिस), सोलिड, ढलाई, ग्राभेल, ग्याविन, कल्भर्ट निर्माण | ८७९७ | ८७७२ |
| ढल व्यवस्थापन | ४ | सोलिड, ढलाई, मेशनरी वाल, कल्भर्ट | ४२१ | ४१९ |
| सिंढी निर्माण | २ | सोलिड, ढलाई, मेशनरी वाल, सिंढी निर्माण | २५८ | २५७ |
| भवन निर्माण/स्तरोन्नती | १८ | भवन निर्माण, मर्मत, स्तरोन्नती, कार्यालय व्यवस्थापन | ३४१४+ | ३३५०+ |
| खानेपानी तथा सरसफाइ | १४+ | पाइप विस्तार, ट्यांकी/कुवा मर्मत, शौचालय निर्माण | ८४१+ | ८३७+ |
| सिंचाइ | ४ | कुलो निर्माण तथा मर्मत | ३०३ | २९० |
| शिक्षा (विद्यालय) | ३ | शैक्षिक सामग्री तथा प्रिन्टर वितरण | ५२ | ४१ |
| विद्युत/सञ्चार | ४ | CCTV जडान, सडक बत्ती विस्तार | ८३८ | ८३७ |
| खेलकुद | ८ | खेल मैदान, प्रतियोगिता, सामग्री वितरण | विभिन्न | विभिन्न |
| कृषि तथा पशु सेवा | ५ | भवन, बीउ, कृषि सामग्री वितरण | ७५+ | ७५+ |
| धर्म, संस्कृति तथा पर्यटन | २०+ | मन्दिर, गुम्बा, पार्क, चौतारा, संरचना निर्माण | १८४१+ | १८०७+ |
| अतिरिक्त क्रियाकलाप | १६+ | तालिम, उत्सव, व्यवस्थापन, पर्यटन प्रवर्द्धन | ३५+ | १५+ |
| स्वास्थ्य | १ | निःशुल्क आँखा शिविर | जेष्ठ नागरिक | जेष्ठ नागरिक |



दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

ख. सिलबन्दी दरभाउ पत्र मार्फत सम्पन्न योजना तथा कार्यक्रम

| क्षेत्र | योजना | लागत (रु.) | उपलब्धि |
|----------|-------|------------|---------------------------------------|
| सडक | २० | ९२ लाख+ | ४८,४०२ घ.मि. कटिड, सडक स्तरोन्नती |
| भवन | ६ | ४३ लाख+ | डाइलिसिस, स्तनपान कक्ष, भवन सुधार |
| खानेपानी | १ | ९.९५ लाख | १४० घ.मि. ग्याविन वाल |
| खेलकुद | १ | ९.९९ लाख | उसु भवन निर्माण |
| कृषि | १ | १.९८ लाख | १६३ प्याकेट बीउ वितरण |
| पर्यटन | ४ | २१ लाख+ | प्रतिक्षालय, चौतारी, पार्क स्तरोन्नती |

ग. प्रशासनिक तथा संस्थागत गतिविधि

| क्र.सं. | विवरण | संख्या / स्थिति |
|---------|---|-----------------|
| १ | बोलपत्रमार्फत योजना (निर्माण व्यवसायी मार्फत सम्झौता) | ७ वटा |
| २ | सम्पन्न योजना | १ वटा |
| ३ | सम्पन्न हुन बाँकी योजना | ६ वटा |
| ४ | नयाँ निर्माण व्यवसायी इजाजत पत्र जारी | १ वटा |
| ५ | इजाजत पत्र नविकरण | ५५ वटा |
| ६ | शाखा/उपशाखा प्रमुख बैठक (प्र.प्र.अ. संयोजकत्वमा) | १० पटक |
| ७ | नगर सभा | १ पटक |
| ८ | नगर कार्यपालिका बैठक | ७ पटक |
| ९ | कानून मस्यौदा कार्यदल बैठक | ७ पटक |
| १० | कानून तर्जुमा समिति बैठक | २ पटक |
| ११ | राजपत्रमा प्रकाशित कार्यविधि | ४ वटा |
| १२ | राजपत्रमा प्रकाशित मार्गदर्शन | १ वटा |
| १३ | राजपत्रमा प्रकाशित ऐन (आर्थिक/विनियोजन सहित) | ५ वटा |

द.१.२ खरिद तथा सम्पत्ति ब्यवस्थापन उपशाखा

| क्र.सं. | विवरण | स्थिति / संख्या |
|---------|-------------------------------|---|
| १ | सवारी साधन बीमा नविकरण | १७ मोटरसाइकल, १ स्कुटर, १ ट्रयाक्टर, २ एम्बुलेन्स |
| २ | इन्धन लगबुक इन्ट्री (PAMS V2) | नियमित रूपमा इन्ट्री |
| ३ | सवारी साधन मर्मत | ९ पटक (PAMS V2 मा अभिलेख) |
| ४ | टायर खरिद | विभिन्न सवारीका लागि (ठूला/साना टायर) |



(Signature)
दशरथ राई
अधिकृत

| | | |
|----|-----------------------------------|---|
| ५ | वडागत कार्यालय सामग्री व्यवस्थापन | वडा २,३,४,५,६,८,९,१० (PAMS V2 मा इन्ट्री) |
| ६ | वडा नं. ५ | इन्भर्टर १ थान, ब्याट्री २ थान खरिद |
| ७ | वडा नं. ७ | ब्याट्री २ थान खरिद |
| ८ | वडा नं. ९ | इन्भर्टर र ब्याट्री मर्मत |
| ९ | प्रशासनिक भवन | इन्भर्टर १ थान, ब्याट्री ४ थान खरिद तथा सचिवालय मर्मत |
| १० | स्टेशनरी सामग्री | आवश्यक सामग्री खरिद |
| ११ | मेशिनरी औजार मर्मत | सबै १० वडामा सम्पन्न |
| १२ | अन्य कार्य | दैनिक प्रशासनिक कार्यहरू सञ्चालन |

८.१.३ बन, वातावरण तथा विपद व्यवस्थापन उपशाखा

- विभिन्न समयमा विपदका घटना भई क्षति भएका घरधुरीको लगत संकलन ।
- नियमित फोहरमैला व्यवस्थापन शनिबार बाहेक सार्वजनिक बिदाको दिनमा समेत सङ्कलन तथा व्यवस्थापन ।
- फोहरमैला व्यवस्थापन अध्ययन अवलोकनमा आउने ५ टोलीलाई सहजिकरण गरिएको ।

८.१.४ आकस्मिक सेवा तथा नगर प्रहरी इकाइ

८.२ आर्थिक विकास शाखा

- धनकुटा नगरपालिका भित्र कार्यक्षेत्र रहेका सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन- लागत रु. ३ लाख ९५ हजार
- सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत स्वीकृत १६ जना लाभग्राहीहरूलाई दोश्रो किस्ता वापतको रकम रु. ४,८०,०००।- भुक्तानी गरिएको ।
- विभिन्न उद्यमी/ कृषक/ कृषक समुहमा उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि बजेट विनियोजन गरी कार्यक्रम/योजना सम्झौता गरिएको ।
- सहकारी संस्था तथा होमस्टेहरूको नियमित अद्यावधिक गरिएको । -५० वटा

८.२.१ कृषि विकास उपशाखा

| क्र.सं. | कार्यक्रम | इकाई | संख्या | कुल बजेट (रु.) | खर्च (रु.) | बाँकी (रु.) | मुख्य उपलब्धि |
|---------|--|------|--------|----------------|------------|-------------|--------------------------------------|
| १ | कृषि, पशुपन्छी तथा मत्स्य तथ्याङ्क अद्यावधिक | पटक | १ | ७५,००० | ७५,००० | ० | ६ वडाका ११५२ घरधुरीको तथ्याङ्क संकलन |



दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| | | | | | | | |
|---|-----------------------------------|-----|----|-----------|----------|----------|--|
| २ | उन्नत बीउ अनुदान (धान, गहुँ, मकै) | पटक | ३ | ११,७५,००० | ३,५९,००० | ८,१६,००० | १४८० के.जी. गहुँ र ३२४७ के.जी. मकै बीउ वितरण |
| ३ | मध्य पहाडी मकै प्रवर्द्धन | पटक | १ | ७,००,००० | १,२४,७९० | ५,७५,२१० | ३ क्लस्टर छनोट, बीउ तथा मल वितरण |
| ४ | राष्ट्रिय फल (सुन्तला) कार्यक्रम | पटक | १ | ९,००,००० | - | - | सूचना प्रकाशन र अनुगमन सम्पन्न |
| ५ | समूह नवीकरण | वटा | ४ | २,००० | - | - | दस्तुर संकलन |
| ६ | कृषि स्नातक (करार) | जना | १ | ५,२५,००० | २,२५,१७७ | २,९९,८२३ | ३ महिनाको तलब भुक्तानी |
| ७ | सिफारिस पत्र | वटा | २५ | ७,५०० | - | - | मल सिफारिसबाट दस्तुर संकलन |
| ८ | तरकारी पकेट विकास कार्यक्रम | वटा | १ | ६,००,००० | - | - | सम्झौता भई कार्यक्रम सुरु |

८.२.२ पशुपन्छी विकास उपशाखा

| क्र.सं. | कार्यक्रम | इकाई | संख्या | बजेट (रु.) | मुख्य उपलब्धि |
|---------|------------------------------|--------|--------|------------|-------------------------------------|
| १ | आधारभूत भेटेरिनरी प्रयोगशाला | संख्या | १ | ४,००,००० | प्रयोगशाला स्थापना र सञ्चालन सुरु |
| २ | कृत्रिम गर्भाधान कार्यक्रम | संख्या | ३०० | १२,००० | नस्र सुधार र प्रविधि विस्तार |
| ३ | महामारी/रोग नियन्त्रण | संख्या | ६५ | ९,७२५ | रेबिज विरुद्ध खोप कार्यक्रम सञ्चालन |
| ४ | बाखा पकेट विकास | संख्या | १ | - | सम्झौता भई कार्यक्रम सुरु |
| ५ | पि.पि.आर. खोप (बाखा) | संख्या | १०,००० | ० | रोग नियन्त्रण तथा उन्मूलन सहयोग |
| ६ | क्लासिकल स्वाइन फिवर खोप | संख्या | ८०० | ० | बंगुर रोग नियन्त्रण |
| ७ | पशुपन्छी उपचार/औषधी वितरण | संख्या | ४३१ | ० | परजीवी नियन्त्रण |



(Signature)
दशरथ राई

| | | | | | |
|----|--------------------|--------|-----|---|------------------------|
| ८ | घरदैलो उपचार सेवा | संख्या | २७० | ० | प्राविधिक सेवा विस्तार |
| ९ | पशु बीमा कार्यक्रम | संख्या | ६० | ० | जोखिम न्यूनीकरण |
| १० | शाखागत सिफारिस | संख्या | १३ | ० | समन्वय तथा सहकार्य सहज |

८.२.३ आप्रवासी श्रोत केन्द्र र रोजगार सेवा केन्द्र

| क्र.सं. | कार्यक्रम/कामको विवरण | इकाई | संख्या | बजेट (रु.) | मुख्य उपलब्धि |
|---------|------------------------|------|--------|------------|---|
| १ | सूचना तथा परामर्श सेवा | जना | ५०४ | निशुल्क | सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रवाह |
| २ | केश व्यवस्थापन | वटा | ५ | निशुल्क | मृत्यु, ठगी लगायतका केश व्यवस्थापन |
| ३ | श्रम स्वीकृति सहजीकरण | वटा | ३२ | निशुल्क | व्यक्तिगत तथा पुनः श्रम स्वीकृति सहजीकरण |
| ४ | सामुदायिक अभिमुखीकरण | वटा | ७ | ७२,००० | समुदाय तथा कलेजमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रम |
| ५ | समन्वयात्मक बैठक | वटा | १ | ४०,००० | सरोकारवाला निकायसँग अन्तरक्रिया सम्पन्न |

रोजगार सेवा केन्द्र

| क्र.सं. | कार्यक्रम/कामको विवरण | इकाई | संख्या | बजेट (रु.) | मुख्य उपलब्धि |
|---------|-----------------------------|------|--------|------------|--|
| १ | सूचना तथा परामर्श सेवा | जना | २८५ | निशुल्क | बेरोजगार व्यक्तिलाई सीप, तालिम तथा रोजगारी सम्बन्धी सूचना प्रवाह |
| २ | बेरोजगारलाई रोजगारी सृजना | जना | ७ | ३,३४,००० | श्रममूलक आयोजनामा रोजगारी प्रदान |
| ३ | सूचीकरणका लागि सूचना प्रवाह | वटा | १० | निशुल्क | आवेदन भर्न सहजीकरण तथा प्रचारप्रसार |

८.३ स्वास्थ्य तथा सामाजिक विकास शाखा

क. भुक्तानीका लागि सिफारिस गरिएका कार्यक्रम

| क्र.सं. | संस्थाको नाम | ठेगाना | प्रमुख कार्य | मिति | बजेट (रु.) | लाभान्वित |
|---------|----------------------------|----------|----------------------|------------|------------|-----------|
| १ | प्रगतिशिल टोल विकास संस्था | धनकुटा ६ | भवन स्तरोन्नति | २०८२/१०/४ | ५०,००० | ३० घरधुरी |
| २ | पुजारी टोल बस्ती संगठन | धनकुटा ५ | सामाजिक सामग्री खरिद | २०८१/१०/१० | १,००,००० | २० घरधुरी |



(Handwritten signature)

| | | | | | | |
|-------|------------------------|----------|-----------------------------|------------|----------|-----------|
| ३ | मागदिवी मन्दिर समिति | धनकुटा ५ | मन्दिर व्यवस्थापन | २०८२/१०/१९ | १,५०,००० | १०० जना |
| ४ | निशान नौमति महिला समूह | धनकुटा ७ | भेषभुषा खरिद | २०८२/१०/२२ | ५०,००० | १३ जना |
| ५ | गणेश पञ्चायन टोल संगठन | धनकुटा २ | कार्यालय सामग्री | २०८२/१०/२८ | ५०,००० | ६० घरधुरी |
| ६ | हिले चर्च | धनकुटा १ | संगीत सामग्री | २०८२/१०/२९ | १,००,००० | ६६ जना |
| ७ | किरात आठपहरिया समाज | धनकुटा | यातायात सेवा | २०८२/११/१० | २,००,००० | १०८ जना |
| ८ | राधाकृष्ण भजन मण्डली | धनकुटा ९ | साउण्ड सिस्टम/तीज कार्यक्रम | २०८२/११/११ | ७०,००० | ५८ जना |
| ९ | द एलिट क्लब | धनकुटा १ | सांस्कृतिक कार्यक्रम | २०८२/११/१२ | १,००,००० | १०० जना |
| जम्मा | | | | | ८,७०,००० | |

ख. सम्झौता गरिएका कार्यक्रम

| क्र.सं. | संस्थाको नाम | ठेगाना | प्रमुख कार्य | स्वीकृत रकम (रु.) | सम्झौता मिति |
|---------|------------------------|--------|---------------------------|-------------------|--------------|
| १ | द एलिट क्लब | धनकुटा | होली सांस्कृतिक कार्यक्रम | १,००,००० | २०८२/१०/६ |
| २ | निशान नौमति महिला समूह | धनकुटा | भेषभुषा खरिद | ५०,००० | २०८२/१०/१४ |
| ३ | एकल महिला समूह | धनकुटा | लैङ्गिक समानता तालिम | १,००,००० | २०८२/१०/१४ |
| ४ | मागदिवी मन्दिर समिति | धनकुटा | मन्दिर संरक्षण | १,५०,००० | २०८२/१०/१८ |
| ५ | दलित महिला संघ | धनकुटा | सशक्तीकरण कार्यक्रम | २,५०,००० | २०८२/११/१७ |

द.३.१ स्वास्थ्य उपशाखा

| क्र.सं. | कार्यक्रम | इकाई | संख्या | बजेट (रु.) | मुख्य उपलब्धि |
|---------|-------------------------------|------|--------|------------|------------------------------|
| १ | डाटा भेरिफिकेशन तथा FCHV बैठक | पटक | ३/३ | - | मासिक डाटा समीक्षा तथा सुधार |
| २ | HPV खोप कार्यक्रम | पटक | १ | ३,००,००० | ३६१ किशोरीलाई १००% खोप |



(Signature)
दशरथ राई

| | | | | | |
|----|-----------------------------|-------|---------|----------|--|
| ३ | प्रजनन स्वास्थ्य शिविर | स्थान | २ | १,६६,००० | १०० जनाको क्यान्सर/स्वास्थ्य जाँच |
| ४ | पूर्ण खोप सुनिश्चितता | पटक | १ | १,८४,००० | सबै बडामा खोप सुनिश्चित घोषणा |
| ५ | नसर्ने रोग अभिमुखीकरण | पटक | १ | २५,००० | FCHV क्षमता विकास |
| ६ | विपन्न नागरिक उपचार सिफारिस | जना | १२ | - | क्यान्सर/मृगौला बिरामी सहयोग |
| ७ | गम्भीर रोगी मासिक सहायता | जना | ५६ | - | मासिक ५००० सहयोग (प्रक्रियामा) |
| ८ | विश्व क्षयरोग दिवस | पटक | १ | - | सचेतना कार्यक्रम सम्पन्न |
| ९ | ग्रामीण अल्ट्रासाउण्ड सेवा | पटक | १ | ४,००० | १८ गर्भवतीलाई सेवा |
| १० | नसर्ने रोग स्क्रिनिङ | स्थान | २० | १,२५,००० | १२०० जनाको परीक्षण (HTN, DM आदि पहिचान) |
| ११ | TB परीक्षण अभियान | पटक | ३ | ५२,००० | ६५८ जाँच, ६ जना TB पुष्टि |
| १२ | नियमित स्वास्थ्य सेवा | - | निरन्तर | - | खोप, उपचार, मातृत्व सेवा (३ महिनामा २ प्रसुति) |

HPV र खोप कार्यक्रम

| कार्यक्रम | इकाई | संख्या | विवरण |
|-------------------|-------|--------|-------------------|
| पालिका अभिमुखीकरण | पटक | १ | कार्यक्रम तयारी |
| वडा अभिमुखीकरण | स्थान | १० | सबै वडामा सञ्चालन |
| शिक्षक अभिमुखीकरण | पटक | २ | विद्यालयमा सचेतना |
| खोप अभियान | दिन | ४ | सफल कार्यान्वयन |

८.३.२. महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखा

| क्र.सं. | कार्यक्रम/कामको विवरण | इकाई | संख्या | बजेट (रु.) | खर्च (रु.) | मुख्य उपलब्धि |
|---------|----------------------------|------|--------|------------|------------|----------------------------------|
| १ | पुरुष सञ्जाल बैठक | पटक | १ | - | - | लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग |
| २ | अन्तर्राष्ट्रिय महिला दिवस | पटक | १ | १,००,००० | ६५,४७० | सचेतना तथा सहकार्य प्रवर्द्धन |
| ३ | PIU बैठक सञ्चालन | पटक | ३ | - | १५,००० | कार्यक्रम तयारी तथा बजेट अनुमोदन |

धनकुटा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनकुटा
२०७३

४५

दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| | | | | | | |
|----|-------------------------------------|------------|-----|----------|----------|---|
| ४ | किशोरी रूपान्तरण TOT | जना | २६ | - | ५,१६,९६५ | १० वडाका किशोरी/कर्मचारीलाई तालिम |
| ५ | अध्ययन अवलोकन भ्रमण | जना | १५ | - | ३,५८,९६२ | अनुभव आदानप्रदान |
| ६ | प्लेटफर्म बैठक/अन्तरक्रिया | पटक | १ | ३०,००० | ३०,००० | लैङ्गिक हिंसा विषयमा छलफल |
| ७ | पुरुष सञ्जाल अभिमुखीकरण | जना | ३९ | ५०,००० | ५०,००० | कानुनी तथा सचेतना वृद्धि |
| ८ | ज्येष्ठ नागरिक परिचयपत्र | - | ९ | - | - | ज्येष्ठ नागरिक लाभान्वित |
| ९ | अपाङ्गता परिचयपत्र | - | ८ | - | - | अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित |
| १० | महिला पुनर्स्थापना केन्द्र सहयोग | - | - | २,५०,००० | २,५०,००० | हिंसा पीडितलाई सहयोग |
| ११ | विद्यालय सचेतना कार्यक्रम | पटक जना | ६५८ | १,५०,००० | १,५०,००० | विद्यार्थीमा सचेतना वृद्धि |
| १२ | GESI Strategy निर्माण | जना | ४० | १,००,००० | ९८,६४९ | रणनीति निर्माण सम्पन्न |
| १३ | Safe Space कार्यक्रम | - | - | ५,००,००० | ४,२४,६७८ | किशोरी मैत्री सुरक्षित स्थान स्थापना |
| १४ | Pre Mid Term Review | जना | २० | १,००,००० | २१,३९० | कार्यक्रम समीक्षा तथा छलफल |
| १५ | अध्ययन अवलोकन भ्रमण | पटक | १५ | ३,००,००० | ३,५८,९६२ | अनुभव आदानप्रदान |

८.३.३ पञ्जीकरण तथा सामाजिक सुरक्षा र संघसंस्था समन्वय उपशाखा
सामाजिक सुरक्षा तर्फ

| क्र.सं. | लक्षित समूह | इकाई | संख्या | बजेट (रु.) | प्रमुख उपलब्धि |
|---------|-----------------------------|------|--------|------------|-------------------------------|
| १ | अन्य ज्येष्ठ नागरिक | जना | १९७१ | २३,५९४,७३१ | सामाजिक सुरक्षा भत्ता वितरण |
| २ | ज्येष्ठ नागरिक दलित | जना | १४२ | ११,२२,५२० | दलित ज्येष्ठ नागरिक सशक्तिकरण |
| ३ | ज्येष्ठ नागरिक एकल महिला | जना | ३४३ | २७,२९,१६० | एकल महिलाको जीवनस्तर सुधार |
| ४ | विधवा | जना | ३८९ | ३०,५५,२३९ | आर्थिक सहयोग मार्फत संरक्षण |

धनकुटा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनकुटा
२०७३

४६

दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| | | | | | |
|-------|------------------|-----|------|-------------|--------------------------------------|
| ५ | पूर्ण अपाङ्ग | जना | ९३ | ११,११,३४८ | पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सहयोग |
| ६ | अति अशक्त अपाङ्ग | जना | २१९ | १३,९१,७१२ | अत्यन्त अशक्तलाई विशेष सहयोग |
| ७ | दलित बालबालिका | जना | १४२ | २,१७,९६१ | बालबालिकाको संरक्षण तथा शिक्षा सहयोग |
| जम्मा | | | ३२९९ | ३,३३,२२,६७१ | |

पञ्जीकरण तर्फ

| क्र.सं. | विवरण | इकाई | संख्या | प्रमुख उपलब्धि |
|---------|------------------|------|--------|--------------------------|
| १ | जन्म दर्ता | वटा | ११८ | अभिलेख अघावधिक |
| २ | मृत्यु दर्ता | जना | ६१ | तथ्याङ्क व्यवस्थापन |
| ३ | सम्बन्ध विच्छेद | वटा | ८ | कानुनी अभिलेख राखिएको |
| ४ | विवाह दर्ता | वटा | ६६ | वैवाहिक अभिलेख सुनिश्चित |
| ५ | बसाइँसराइ (आएको) | वटा | १३ | जनसंख्या अघावधिक |
| ६ | बसाइँसराइ (गएको) | वटा | २२ | अभिलेख व्यवस्थापन |
| जम्मा | | | २८८ | |

८.३.४ सामाजिक संघ सस्थाको दर्ता तथा नविकरण/ सडक बत्ति व्यवस्थापन

| क्र.सं. | कामको विवरण | इकाई | संख्या | प्रमुख टिप्पणी |
|---------|--------------------------------------|------|--------|---------------------------------|
| १ | संस्था दर्ता | वटा | ३ | नयाँ संस्था दर्ता गरिएको |
| २ | जल उपभोक्ता संस्था दर्ता | वटा | १ | जल व्यवस्थापनमा सहयोग |
| ३ | संस्था नविकरण | वटा | ३ | संस्थाहरूको निरन्तरता सुनिश्चित |
| ४ | जल उपभोक्ता संस्था नविकरण | वटा | १ | सेवा निरन्तरता कायम |
| ५ | सिफारिस (जिल्ला प्रशासन/करदाता सेवा) | वटा | ९ | प्रशासनिक सहजिकरण |

सडक बत्ति व्यवस्थापन

| क्र.सं. | कामको विवरण | इकाई | संख्या | प्रमुख टिप्पणी |
|---------|--------------------------------|------|--------|----------------------------|
| ६ | सडक बत्ति नयाँ विस्तार | वटा | ० | नयाँ विस्तार नभएको |
| ७ | होल्डर सेट (५०% लागत साझेदारी) | सेट | ३७ | टोल विकास संस्थाबाट प्रयोग |
| ८ | होल्डर सेट निःशुल्क वितरण | सेट | ० | वितरण नभएको |
| ९ | सर्भिस तार (५०% लागत साझेदारी) | मिटर | ५०० | सडक बत्ति विस्तार सहयोग |
| १० | बल्भ परिवर्तन | वटा | ८६ | नियमित मर्मत कार्य |
| ११ | वारेन्टीमा परिवर्तन | वटा | ५ | गुणस्तर सुनिश्चितता |

८.४ आर्थिक प्रशासन शाखा

८.४.१ राजस्व प्रशासन उपशाखा

आ.व. : २०८२/८३ अवधि : २०८२/१०/०१-२०८२/१२/२०

| क्र.सं. | संकेत | राजस्व वीर्यक | राजस्व संकलन गर्ने कार्यालय | | | | | | | | | | | | जम्मा |
|---------|-------|--------------------------------------|-----------------------------|--|--|--|--|--|--|--|--|--|---|--------------|-------|
| | | | धनकुटा नगरपालिका, धनकुटा | धनकुटा नगरपालिका, १ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, २ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, ३ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, ४ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, ५ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, ६ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, ७ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, ८ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, ९ नं. वडा कार्यालय, धनकुटा | धनकुटा नगरपालिका, १० नं. वडा कार्यालय, धनकुटा | | |
| १ | ११३१३ | सम्पत्ती कर | ५९,८०४.०० | २,३९,३३०.०० | ९६,१४८.०० | १,२२,३९१.४० | २,१३,६३०.०० | ८९,४८८.९० | १,२३,९२५.०० | ३,८०,९०९.५० | ५२,०६५.०० | ८०,७६०.०० | ३५,७००.०० | १४,७७,३४३.०० | |
| २ | ११३१४ | भूमिकर/मालपोत | ६,९५०.०० | ०.०० | ०.०० | २,२००.०० | ०.०० | २,८७५.०० | ०.०० | ३,८२५.०० | ०.०० | ०.०० | ०.०० | १५,८५०.०० | |
| ३ | ११३१७ | वहाल कर | १,९३,५३५.०५ | १,७९,८५६.४३ | ०.०० | ४८,३००.०० | ९,६००.०० | ६३,४६९.०० | १,९३,९६५.३५ | २,६९,८७२.६६ | ०.०० | ०.०० | ०.०० | ७,९८,५९०.४९ | |
| ४ | ११६९९ | अन्य कर | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | १,६००.०० | ०.०० | ०.०० | ०.०० | १,६००.०० | |
| ५ | १४९५९ | सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय | २०,९९,८७२.५० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | २०,९९,८७२.५० | |
| ६ | १४२९९ | अन्य सेवा मुलक तथा विक्री | ९,९१०.०० | ७२,९४०.०० | ४,७५०.०० | १६,१२०.०० | १३,३३०.०० | १८,५६०.०० | ४३,२३०.०० | ६४,०७०.०० | ७००.०० | ७,२६०.०० | २,५५०.०० | २,५२,६२०.०० | |
| ७ | १४२२९ | व्यापिक दस्तुर | ५००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ५००.०० | |
| ८ | १४२२३ | पिछा क्षेत्रको आयदानी | ३,२६,९००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ५,०००.०० | ०.०० | ०.०० | ०.०० | ३,३१,९००.०० | |
| ९ | १४२२४ | परीक्षा मुलक | ३६,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ३६,०००.०० | |
| १० | १४२२९ | अन्य प्रशासनिक सेवा मुलक | १,७४,५४६.५० | ७३,३७८.५० | १३,९७०.०० | २०,५२०.०० | २०,७८०.०० | ३०,६०४.८३ | ३२,४७०.०० | ५४,८३०.०० | १०,६७०.०० | ७,६८०.०० | १०,७६०.०० | ४,५०,२०९.८३ | |
| ११ | १४२४२ | नक्सापास दस्तुर | २,६७,७३५.६० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | २,६७,७३५.६० | |
| १२ | १४२४३ | सिफारिस दस्तुर | २३,८००.०० | ८२,६७०.०० | ९०,४२०.०० | ३३,६००.०० | ३७,८५०.०० | ४९,२५०.०० | ६०,२३०.०० | ८४,३५०.०० | ६३,९५०.०० | २९,९००.०० | १८,२५०.०० | ५,७७,४६०.०० | |
| १३ | १४२४४ | व्यक्तिगत घटना दर्ता दस्तुर | १,५००.०० | २६,७००.०० | २६,९००.०० | १२,३००.०० | १५,६००.०० | ६,८००.०० | २९,०००.०० | १७,९००.०० | १२,०००.०० | १२,९००.०० | ५,५००.०० | १,५६,३००.०० | |
| १४ | १४२४५ | माता प्रमाणित दस्तुर | ३००.०० | ९,६००.०० | ५,७००.०० | ३,३००.०० | ५,७००.०० | २,४००.०० | ३,३००.०० | ३,६००.०० | २,७००.०० | २,७००.०० | ३,८००.०० | ४९,९००.०० | |
| १५ | १४२४९ | अन्य दस्तुर | १,०४,९९०.२२ | २५,९६८.५० | २९,६६२.४० | १२,४९७.२८ | ३,८५०.०० | ५,९९९.२८ | ७,५८४.७८ | ८,९८८.४८ | १००.०० | २०,८६०.०० | ४,५००.०० | २,९६,०४९.९४ | |
| १६ | १४२५३ | जयसंघाय संज्ञापन दस्तुर | ०.०० | ०.०० | १,२००.०० | ०.०० | ०.०० | ०.०० | ३,५००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ४,७००.०० | |
| १७ | १४३१२ | प्रशासनिक दण्ड, जरिवाना र जफत | १,०२,८१२.७७ | २,४८०.०० | ०.०० | ९५०.०० | ७००.०० | ६००.०० | २,६५०.०० | १०,५५६.८० | ०.०० | ०.०० | ०.०० | १,०६,७४९.५७ | |
| १८ | १४५२९ | अन्य राजस्व | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | |
| १९ | १४६९९ | जयसंघाय कर | ३९,०००.०० | १,४५,९३०.०० | ६,९००.०० | ६,२००.०० | ८,६००.०० | १६,८८०.०० | १५,६००.०० | ७३,२२०.०० | १,०००.०० | ४,९००.०० | १,६५,३६०.०० | ८०,१६०.०० | |
| जम्मा | | | ३२,७८,४७६.६५ | ८,५८,८५६.४३ | २,६७,६४०.४० | २,७८,२९८.६८ | ३,२६,६४०.०० | २,७७,८९८.२९ | ४,२७,४५५.९३ | १,७७,९९४.४४ | १,४३,९८५.०० | १,६५,३६०.०० | ८०,१६०.०० | ७०,८२,००९.९३ | |

८.५ शिक्षा, युवा तथा खेलकुद विकास शाखा

| क्र.सं. | कामको विवरण | इकाई | संख्या | बजेट (रु.) | प्रमुख उपलब्धि |
|---------|--|------|--------|-------------|--|
| १ | शिक्षक तथा विद्यालय कर्मचारी तलब (संघ) | पटक | १ | ४,६९,२४,३५९ | त्रैमासिक निकासा, मासिक भुक्तानी सुनिश्चित |
| २ | बालविकास तथा कर्मचारी तलब (स्थानीय) | पटक | १ | १९,५३,००० | समयमै भुक्तानी उपलब्ध |
| ३ | केयरटेकर प्रोत्साहन (प्रदेश) | पटक | १ | ४२,००० | नियमित भुक्तानी |
| ४ | वृत्तिमार्ग निर्देशन कार्यक्रम | पटक | १ | १,७०,९४० | ९ विद्यालयमा कार्यक्रम सम्पन्न |
| ५ | छात्रवृत्ति वितरण | पटक | १ | ३,०९,५०० | छात्रा, दलित र अपाङ्ग विद्यार्थी लाभान्वित |
| ६ | निःशुल्क पाठ्यपुस्तक वितरण | पटक | १ | २१,४३,२१० | नयाँ शैक्षिक सत्रमा उपलब्ध हुने |



(Signature)
दशरथ राई
नगर कार्यपालिका

| | | | | | |
|----|--|-----|----|----------|---|
| ७ | गणक शिक्षक अभिमुखीकरण | जना | ३७ | ५६,००० | तथ्यांक संकलन क्षमता वृद्धि |
| ८ | ITEM BANK कार्यशाला | जना | २७ | ४९,३०० | प्रश्नपत्र निर्माण सीप विकास |
| ९ | संस्थागत विद्यालय प्र.अ. बैठक | जना | २५ | ३०,००० | IEMIS तथा पाठ्यक्रम कार्यान्वयन सुधार |
| १० | कक्षा ८ परीक्षा अभिमुखीकरण | जना | २८ | ४०,५०० | परीक्षा व्यवस्थापन क्षमता वृद्धि |
| ११ | लेखा व्यवस्थापन तालिम | जना | ४७ | १,६८,७५० | विद्यालय लेखा प्रणाली सुदृढ |
| १२ | विद्यालय बाहिर बालबालिका तथ्यांक संकलन | जना | ३७ | ७४,००० | ३५ बालबालिका पहिचान |
| १३ | बालबालिका प्रारम्भिक प्रोफाइल तयारी | - | - | - | शिक्षाको पहुँचमा ल्याउने प्रक्रिया सुरु |

८.६ पूर्वाधार विकास शाखा

९. नगरपालिकाबाट प्रकाशित कानूनहरु

धनकुटा नगर कार्यपालिकाको कार्यालयमा रहेका ऐन/नियमावली/निर्देशिका/कार्यविधिहरुको विवरण

| क्र.स. | नाम विवरण | ऐन नियमावली कार्यविधि निर्देशिका | स्वीकृत मिति | प्रमाणिकरण भएको मिति | राजपत्रमा प्रकाशन भएको मिति | कानून लागु भएको मिति |
|--------|---|----------------------------------|--------------|----------------------|-----------------------------|----------------------|
| क | ऐनहरु २६ | | | | | |
| १ | धनकुटा नगरपालिकाको विनियोजन ऐन, २०७४ | ऐन | २०७४।५।१९ | २०७४।५।१० | | २०७४।५।१० |
| २ | धनकुटा नगरपालिकाको आर्थिक ऐन, २०७४ | ऐन | २०७४।५।१९ | २०७४।५।१० | | २०७४।५।१० |
| ३ | धनकुटा नगरपालिकाको आर्थिक कार्यविधि ऐन, २०७५ | ऐन | २०७५।२।२४ | २०७५।४।०६ | २०७५।४।०६ | २०७५।४।०६ |
| ४ | धनकुटा नगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ | ऐन | २०७५।२।२४ | २०७५।२।२४ | २०७५।४।१६ | २०७५।४।१६ |
| ५ | धनकुटा नगरपालिका, न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७५ | ऐन | २०७५।२।२४ | २०७५।२।२४ | २०७५।४।०६ | २०७५।४।०६ |
| ६ | धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७५ | ऐन | २०७५।२।२४ | २०७५।२।२४ | २०७५।४।१६ | २०७५।४।१६ |
| ७ | धनकुटा नगरपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७५ | ऐन | २०७५।२।२४ | २०७५।२।२४ | २०७५।४।२६ | २०७५।४।२६ |
| ८ | धनकुटा नगरपालिकाको आर्थिक ऐन, २०७५ | ऐन | २०७५।३।०८ | २०७५।३।०८ | २०७५।४।०६ | २०७५।४।०६ |

धनकुटा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनकुटा
२०७३

(Handwritten signature)

नगर कार्यपालिका

| | | | | | | |
|----|--|----------|------------|------------|------------|------------|
| ९ | धनकुटा नगरपालिकाको विनियोजन ऐन, २०७५ | ऐन | २०७५।३।०८ | २०७५।३।०८ | २०७५।४।०६ | २०७५।४।०६ |
| १० | धनकुटा नगरपालिकाको आर्थिक ऐन, २०७६ | ऐन | २०७६।३।०९ | २०७६।३।०९ | २०७६।३।१५ | २०७६।४।१९ |
| ११ | धनकुटा नगरपालिका खानेपानी ऐन, २०७६ | ऐन | २०७६।५।२७ | २०७६।५।२७ | २०७६।५।२७ | २०७६।५।२७ |
| १२ | धनकुटा नगरपालिकाको जलस्रोत ऐन, २०७६ | ऐन | २०७६।११।३० | २०७७।१।३१ | २०७७।२।७ | २०७७।२।७ |
| १३ | धनकुटा नगरपालिकाको संस्था दर्ता ऐन, २०७६ | ऐन | २०७६।११।३० | २०७७।१।३१ | २०७७।२।७ | २०७७।२।७ |
| १४ | धनकुटा नगरपालिकाको राजपत्र प्रकाशन ऐन, २०७६ | ऐन | २०७६।११।३० | २०७७।१।३१ | २०७७।२।७ | २०७७।२।७ |
| १५ | धनकुटा नगरपालिकाको शिक्षा ऐन, २०७६ | ऐन | २०७६।११।३० | २०७७।१।३१ | २०७७।२।७ | २०७७।२।७ |
| १६ | धनकुटा नगरपालिका कर्मचारी सेवा ऐन, २०७७ | ऐन | २०७७।३।१० | २०७७।४।३० | २०७७।४।३० | २०७७।४।३० |
| १७ | धनकुटा नगरपालिका कर्मचारी सेवा ऐन (पहिलो संसोधन), २०७७ | ऐन | २०७८।०३।१० | २०७८।०६।०३ | २०७८।०६।०३ | २०७८।०६।०३ |
| १८ | धनकुटा नगरपालिकाको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७८ | ऐन | २०७८।११।०९ | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० |
| १९ | धनकुटा नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ | ऐन | २०७८।११।०९ | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० |
| २० | धनकुटा नगरपालिकाको विनियोजन ऐन, २०७८ (संसोधन) | ऐन | २०७८।१२।१० | २०७८।१२।१० | २०७८।१२।३० | २०७८।११।३० |
| २१ | धनकुटा नगरपालिकाको विनियोजन ऐन, २०७९ | ऐन | २०७९।३।१३ | २०७९।३।१३ | २०७९।३।३१ | २०७९।४।०९ |
| २२ | धनकुटा नगरपालिकाको आर्थिक ऐन, २०७९ | ऐन | २०७९।३।१३ | २०७९।३।१३ | २०७९।३।३१ | २०७९।४।०९ |
| २३ | धनकुटा नगरपालिकाको संशोधित विनियोजन ऐन २०७९ | ऐन | २०७९।११।०८ | २०७९।११।०८ | २०७९।११।२५ | २०७९।११।२५ |
| २४ | धनकुटा नगरपालिकाको विनियोजन ऐन, २०८० | ऐन | २०८०।४।०२ | २०८०।४।०२ | २०८०।४।०४ | २०८०।४।०४ |
| २५ | धनकुटा नगरपालिकाको आर्थिक ऐन, २०८० | ऐन | २०८०।४।०२ | २०८०।४।०२ | २०८०।४।०४ | २०८०।४।०४ |
| २६ | धनकुटा नगरपालिकाको संशोधित विनियोजन ऐन, २०८० | ऐन | २०८०।११।२३ | २०८०।११।२३ | २०८०।११।२४ | २०८०।११।२४ |
| २७ | धनकुटा नगरपालिकाको आर्थिक ऐन, २०८१ | ऐन | | | | |
| २८ | धनकुटा नगरपालिकाको संशोधित विनियोजन ऐन, २०८१ | ऐन | | | | |
| ख | प्रकासित नियमावलीहरू ८ | | | | | |
| १ | धनकुटा नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण कार्यविधि नियमावली, २०७४ | नियमावली | २०७४।४।४ | २०७४।४।४ | २०७४।४।४ | २०७४।४।४ |
| २ | धनकुटा नगरपालिका, नगर कार्यपालिका कार्यसम्पादन नियमावली, २०७४ | नियमावली | २०७४।४।४ | २०७४।०४।०४ | २०७४।०४।०४ | २०७४।०४।०४ |



| | | | | | | |
|---|--|------------|------------|------------|------------|------------|
| ३ | धनकुटा नगरपालिका, नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७५ | नियमावली | २०७५।१२।२८ | २०७५।१२।२८ | २०७५।१२।२८ | २०७५।१२।२८ |
| ४ | धनकुटा नगरपालिका संस्था दर्ता नियमावली, २०७७ | नियमावली | २०७७।५।२८ | २०७७।५।२८ | २०७७।५।३० | २०७७।५।३० |
| ५ | धनकुटा नगरपालिका जलस्रोत नियमावली, २०७७ | नियमावली | २०७७।५।२८ | २०७७।६।११ | २०७७।६।१३ | २०७७।६।१३ |
| ६ | धनकुटा नगरपालिकाको सहकारी नियमावली, २०७८ | नियमावली | २०७८।४।३२ | २०७८।४।३२ | २०७८।६।०३ | २०७८।६।०३ |
| ७ | धनकुटा नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावली, २०७८ | नियमावली | २०७८।१।०७ | २०७८।६।०३ | २०७८।६।०३ | २०७८।६।०३ |
| ८ | धनकुटा नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७८ | नियमावली | २०७८।११।१० | २०७८।११।१० | २०७८।११।३० | २०७८।११।३० |
| ग | प्रकासित निर्देशिकाहरू ६ | | | | | |
| १ | धनकुटा नगरपालिका, बहाल कर निर्देशिका, २०७५ | निर्देशिका | २०७५।३।३२ | २०७५।३।३२ | २०७५।३।३२ | २०७५।३।३२ |
| २ | धनकुटा नगरपालिका, बजार अनुगमन निर्देशिका, २०७५ | निर्देशिका | २०७५।१२।२८ | २०७५।१२।२८ | २०७५।१२।२८ | २०७५।१२।२८ |
| ३ | धनकुटा नगरपालिकाको कार्य सञ्चालन निर्देशिका, २०७८ | निर्देशिका | २०७८।३।१० | २०७८।६।०३ | २०७८।६।०३ | २०७८।६।०३ |
| ४ | धनकुटा नगरपालिकाको एभोकाडो खेति प्रबर्द्धन निर्देशिका, २०७८ | निर्देशिका | २०७८।६।२२ | २०७८।६।२५ | २०७८।६।२५ | २०७८।६।२५ |
| ५ | धनकुटा नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ | निर्देशिका | २०७८।११।१० | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| ६ | धनकुटा नगरपालिकाको साना सिंचाई आयोजना सञ्चालन निर्देशिका, २०८० | निर्देशिका | २०८०।१२।२८ | २०८०।१२।२९ | २०८०।१२।२९ | २०८०।१२।२९ |
| घ | प्रकासित कार्यविधिहरू ३३ | | | | | |
| १ | धनकुटा नगरपालिका, नगर कार्यपालिकाको बैठक संचालन सम्बन्धि कार्यविधि, २०७४ | कार्यविधि | २०७४।०४।०४ | २०७४।०४।०४ | २०७४।०४।०४ | २०७४।०४।०४ |
| २ | धनकुटा नगरपालिका, नगर सभा सञ्चालन कार्यविधि, २०७४ | कार्यविधि | २०७४।४।१३ | २०७४।४।१३ | २०७४।४।१३ | २०७४।४।१३ |
| ३ | धनकुटा नगरपालिका, आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४ | कार्यविधि | २०७४।११।२९ | २०७४।११।२९ | २०७४।११।२९ | २०७४।११।२९ |
| ४ | धनकुटा नगरपालिका, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ | कार्यविधि | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ |
| ५ | धनकुटा नगरपालिका कृषि तथा पशु विकास कार्यक्रम संचालन कार्यविधि, २०७४ | कार्यविधि | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ |
| ६ | धनकुटा नगरपालिका, करारमा कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ | कार्यविधि | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ |
| ७ | धनकुटा नगरपालिका 'घः' वर्गको निर्माण इजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५ | कार्यविधि | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ | २०७५।१।२४ |


 धनकुटा नगरपालिका
 नगर कार्यपालिकाको कार्यालय
 धनकुटा
 २०७३


 प्रमुख प्रशासकीय अधिकृत

| | | | | | | |
|----|---|-----------|------------|------------|------------|------------|
| ८ | धनकुटा नगरपालिका खानेपानी व्यवस्थापन कार्यविधि, २०७६ | कार्यविधि | २०७६।४।१० | २०७६।४।१० | २०७६।४।१२ | २०७६।४।१२ |
| ९ | धनकुटा नगरपालिका गुणस्तरीय जीवनका लागि आवास सहयोग कार्यक्रम कार्यविधि, २०७७ | कार्यविधि | २०७७।९।०७ | २०७७।९।०७ | २०७७।९।०७ | २०७७।९।०७ |
| १० | धनकुटा नगरपालिका उधम विकास सहजकर्ता छनौट कार्यविधि, २०७७ | कार्यविधि | २०७८।१।७ | २०७८।१।७ | २०७८।१।७ | २०७८।१।७ |
| ११ | धनकुटा नगरपालिकाको टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७८ | कार्यविधि | २०७८।३।१० | २०७८।६।०३ | २०७८।६।०३ | २०७८।६।०३ |
| १२ | धनकुटा नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८ | कार्यविधि | २०७८।३।१० | २०७८।६।०३ | २०७८।६।०३ | २०७८।६।०३ |
| १३ | धनकुटा नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यविधि, २०७८ | कार्यविधि | २०७८।३।१० | २०७८।६।०३ | २०७८।६।०३ | २०७८।६।०३ |
| १४ | धनकुटा नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि, २०७८ | कार्यविधि | २०७८।३।१० | २०७८।६।०३ | २०७८।६।०३ | २०७८।६।०३ |
| १५ | धनकुटा नगरपालिकाको आर्थिक विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८ | कार्यविधि | २०७८।५।३१ | २०७८।६।०३ | २०७८।६।०३ | २०७८।६।०३ |
| १६ | धनकुटा नगरपालिकाको सार्वजनिक जवाफदेहीता प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७८ | कार्यविधि | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| १७ | धनकुटा नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ | कार्यविधि | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| १८ | धनकुटा नगरपालिकाको सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७८ | कार्यविधि | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| १९ | धनकुटा नगरपालिकाको मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७८ | कार्यविधि | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| २० | धनकुटा नगरपालिकाको योजना प्रकृत्यामा युवा सहभागिता सम्बन्धी कार्यविधि, २०७८ | कार्यविधि | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| २१ | धनकुटा नगरपालिकाको आप्रवासी श्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ | कार्यविधि | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| २२ | धनकुटा नगरपालिका सञ्चित कोषको आन्तरिक लेखा परीक्षण सम्बन्धी कार्यविधि, २०७८ | कार्यविधि | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| २३ | धनकुटा नगरपालिकाको विषयगत समिति (कार्य सञ्चालन) कार्यविधि, २०७८ | कार्यविधि | २०७८।१२।१० | २०७८।१२।३० | २०७८।१२।३० | २०७८।१२।३० |
| २४ | धनकुटा नगरपालिकाको विपद पोर्टलमा धनकुटा नगरपालिकाको तथ्याङ्क तथा सूचना व्यवस्थापन कार्यविधि, २०७८ | कार्यविधि | २०७८।१२।१० | २०७८।१२।३० | २०७८।१२।३० | २०७८।१२।३० |

| | | | | | | |
|----|---|------------|------------|------------|------------|------------|
| २५ | धनकुटा नगरपालिकाको लघु उधम सम्बन्धी कार्यविधि २०७९ | कार्यविधि | २०७९।१९।२८ | २०७९।१०।१७ | २०७९।१०।१७ | २०७९।१०।१७ |
| २६ | धनकुटा नगरपालिकाको होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ | कार्यविधि | २०७९।१९।२८ | २०७९।१०।१७ | २०७९।१०।१७ | २०७९।१०।१७ |
| २७ | धनकुटा नगरपालिका राजस्व सडकलन कार्यविधि, २०८० | कार्यविधि | २०८०।६।२४ | २०८०।१०।२५ | २०८०।१०।२५ | २०८०।१०।२५ |
| २८ | धनकुटा नगरपालिका विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०८० | कार्यविधि | २०८०।६।२४ | २०८०।१०।२५ | २०८०।१०।२५ | २०८०।१०।२५ |
| २९ | धनकुटा नगरपालिका अनुदान तथा आर्थिक सहायता कार्यविधि, २०८० | कार्यविधि | २०८०।६।२४ | २०८०।१०।२५ | २०८०।१०।२५ | २०८०।१०।२५ |
| ३० | धनकुटा नगरपालिका मर्मत सम्भार कार्यविधि, २०८० | कार्यविधि | २०८०।६।२४ | २०८०।१०।२५ | २०८०।१०।२५ | २०८०।१०।२५ |
| ३१ | धनकुटा नगरपालिका लेखा समितिको कार्य सम्पादन कार्यविधि, २०८० | कार्यविधि | २०८०।६।२४ | २०८०।१०।२५ | २०८०।१०।२५ | २०८०।१०।२५ |
| ३२ | धनकुटा नगरपालिका कर्मचारी तहबृद्धि तथा बढुवा सम्बन्धी कार्यविधि २०८० | कार्यविधि | २०८०।१०।२८ | २०८०।१०।२७ | २०८०।१०।२७ | २०८०।१०।२७ |
| ३३ | धनकुटा पर्यटन सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० | कार्यविधि | २०८०।१२।२८ | २०८०।१२।२९ | २०८०।१२।२९ | २०८०।१२।२९ |
| च | अन्य ७ | | | | | |
| १ | धनकुटा नगरपालिकाका पदाधिकारीहरूको आचारसंहिता, २०७४ | आचारसंहिता | २०७४।५।१८ | २०७४।५।१८ | २०७४।५।१८ | २०७४।५।१८ |
| २ | धनकुटा नगरपालिका योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५ | दिग्दर्शन | २०७५।२।१४ | २०७५।२।१४ | २०७५।२।१४ | २०७५।२।१४ |
| ३ | धनकुटा नगरपालिकाको बैदेशिक रोजगार तथा पुनः एकीकरण नीति, २०७८ | नीति | २०७८।६।२२ | २०७८।६।२५ | २०७८।६।२५ | २०७८।६।२५ |
| ४ | धनकुटा नगरपालिकाको सामाजिक समावेशीकरण नीति, २०७८ | नीति | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| ५ | धनकुटा नगरपालिकाको सहकारी संस्था सञ्चालन, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०७८ | मापदण्ड | २०७८।११।०९ | २०७८।११।३० | २०७८।११।३० | २०७८।११।३० |
| ६ | धनकुटा नगरपालिका, नगर कार्यपालिकाको संगठन संरचना, २०७८ | संरचना | २०७८।१२।१० | २०७८।१२।३० | २०७८।१२।३० | २०७८।१२।३० |
| ७ | धनकुटा नगरपालिका रहत वितरण सम्बन्धी मापदण्ड, २०८० | मापदण्ड | २०८०।६।२४ | २०८०।१०।२५ | २०८०।१०।२५ | २०८०।१०।२५ |

निर्माण भएका कानूनहरू नगरपालिकाको अफिसियल वेबसाइट बाट हेर्न सकिनेछ।

१०. कार्यालय प्रमुख, प्रवक्ता, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारी नाम र पद तथा सूचना माग सम्बन्धी निवेदन र सो उपर भएको कारबाहीको विवरण

१०.१ गुनासो व्यवस्थापन

धनकुटा नगरपालिका र मातहतका निकायहरूका सम्बन्धमा सरोकारवालाहरूका गुनासोको व्यवस्थापन, प्रशासन, योजना तथा अनुगमन शाखाले गर्दै आएको छ। गुनासो सुन्ने अधिकारी प्रशासन, योजना तथा



(Handwritten signature)
 नगर प्रमुख

अनुगमन अधिकृत श्री सीताराम गौतमलाई तोकिएको छ । यस अवधिमा यस कार्यालयमा प्राप्त गुनासोहरूलाई गुनासोसँग सम्बन्धित शाखा/उपशाखामा फछौटका लागि पठाइएको र सो सम्बन्धमा गरिएको कारबाहीको जानकारी कार्यालय प्रमुख समक्ष पेश गरिएको छ । यस अवधिमा धनकुटा नगरपालिका र मातहतका निकायहरूसँग सम्बन्धित गुनासोहरूको सुनुवाई अवस्था यसप्रकार रहेको छ ।

| गुनासोको माध्यम | प्राप्त संख्या | फछौटका लागि पत्राचार भएको संख्या | फछौटका लागि पत्राचार भएको प्रतिशत |
|-----------------|----------------|----------------------------------|-----------------------------------|
| उजुरी पेटिका | x | x | x |

१०.२ कार्यालय प्रमुख र सूचना अधिकारीको नाम तथा सम्पर्क टेलिफोन नम्बर

| | | |
|-----------------|-----------------------------------|---------------------------|
| कार्यालय प्रमुख | प्रमुख प्रशासकीय अधिकृत दशरथ राई | ०२६-५२२११९/ ९८५२०३९१११ |
| सूचना अधिकारी | आर्थिक विकास अधिकृत विकास अधिकारी | ०२६-५२२२७३/ ९८५२०५९९५२ |

१०.३ सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ (१) बमोजिम माग भएको सूचना र उपलब्ध गराईएको सूचना संख्या:

माग गरिएको सूचना संख्या: ३

उपलब्ध गराईएको सूचना संख्या: ३

१०.४ प्रवक्ता

वडा अध्यक्ष श्री जम्सेर राई



(Signature)
दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

११. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

आ.व. : २०८२/८३ अवधी : २०८२/१०/०९-२०८२/१२/३०

| आय | | | | व्यय | | | | |
|---|-----------------|-----------------|-------------|--|-----------------|-----------------|----------|-----------------|
| शीर्षक | प्रस्तावित आय | वास्तविक आय | आम्दानी (%) | शीर्षक | वार्षिक बजेट | खर्च | खर्च (%) | मौज्दात |
| संघीय सरकार | ६६,२४,००,०००.०० | १५,००,९८,५५०.०० | २२.६५ | चावु | ५६,६९,८९,९६९.०० | १९,४९,८२,९७३.०९ | २०.१४ | ४५,२८,०६,९९५.९१ |
| १३३११ समानिकरण अनुदान | १२,८५,००,०००.०० | २,६२,५२,५५०.०० | २०.४३ | १११११ पारिश्रमिक कर्मचारी | ११,५९,७२,०००.०० | १८,८,२९,७२३.४६ | १६.३४ | ९,६३,५०,२७६.५४ |
| १३३१२ शसर्त अनुदान चावु | २९,४४,००,०००.०० | ७,०७,९६,०००.०० | २४.०२ | १११११ पोषाक | १२,५०,०००.०० | ११,२०,०००.०० | ८८.८ | ९,४०,०००.०० |
| १३३१३ शसर्त अनुदान पुर्जगत | २९,७८,००,०००.०० | ५,३०,५०,०००.०० | २४.३६ | ११११२ खादान | १०,००,०००.०० | २३,९६०.०० | २.३९ | ९,७६,८४०.०० |
| १३३१४ विशेष अनुदान चावु | १,६५,००,०००.०० | ०.०० | ० | १११२३ औषधीउपचार खर्च | ३९,००,०००.०० | ०.०० | ० | ३९,००,०००.०० |
| १३३१५ समपुरक अनुदान पुर्जगत | ५२,००,०००.०० | ०.०० | ० | १११३१ स्थानीय भत्ता | ११,००,०००.०० | १,७३,५२०.०० | १५.७७ | ९,२६,४८०.०० |
| प्रदेश सरकार | २,८७,८६,०००.०० | ३०,४२,५००.०० | १०.५७ | १११३२ महंगी भत्ता | ५२,००,०००.०० | ८,०५,०००.०० | १५.४८ | ४३,९५,०००.०० |
| १३३१६ समानिकरण अनुदान पुर्जगत | १,२९,७०,०००.०० | ३०,४२,५००.०० | २५ | १११३४ कर्मचारीको बैठक भत्ता | १२,००,०००.०० | २,०९,०००.०० | १६.७५ | ९,९१,०००.०० |
| १३३१७ शसर्त अनुदान चावु | १६,५९,०००.०० | ०.०० | ० | १११४२ पदाधिकारीअन्य सुबिधा | २०,२२,०००.०० | २,३३,०००.०० | ११.५२ | १७,८९,०००.०० |
| १३३१८ शसर्त अनुदान पुर्जगत | ६९,५७,०००.०० | ०.०० | ० | १११२२ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च | ९९,६०,०००.०० | २१,८९,०००.०० | २१.९ | ७७,७१,०००.०० |
| १३३१७ समपुरक अनुदान पुर्जगत | ८०,००,०००.०० | ०.०० | ० | १११२३ कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च | ५,२०,०००.०० | १०,८००.०० | २.०८ | ५,०९,२००.०० |
| राजस्व बाँडफाँड | १९,४४,९८,८८८.०० | २,८५,९८,३७५.३६ | २४.९९ | ११११४ कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च | १,४३,००,०००.०० | (६,६७,०००.००) | -४.६६ | १,४९,६७,०००.०० |
| १३३१५ घरजग्गा रजिष्ट्रेशन दरखुर | ६५,००,०००.०० | ३३,८२,०५९.२० | ५२.०३ | ११११४ कर्मचारी कल्याण कोष | १८,००,०००.०० | १,५४,३९९.५५ | ८.५७ | १६,४५,६८०.४५ |
| १३३१९ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर | ७,३०,९३,४९६.०० | १,६८,६६,७८३.४९ | २३.०८ | ११११९ पानी तथा बिजुली | १९,००,०००.०० | २,४५,७६४.०० | १२.९३ | १६,५४,२३६.०० |
| १३३१९ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क | २,४३,६४,४७२.०० | ६०,०६,९८०.५९ | २४.६५ | १११२१ इन्धन (पदाधिकारी) | ५०,००,०००.०० | ९,६८,९०२.०० | १९.३६ | ४०,३१,८९८.०० |
| १३३५६ बाँडफाँडबाट प्राप्त हुने सवारी साधन | ९३,४९,०००.०० | २३,४३,३६०.०८ | २५.०९ | १११२२ इन्धन (कार्यालय प्रयोजन) | ५९,००,०००.०० | ५,५२,४४४.०० | ९.०८३ | ५५,४७,५५६.०० |
| | | | | १११२३ सवारी साधन मर्मत खर्च | १,२६,५५,२५४.०० | २५,५७,२५३.०० | २०.२१ | ९,००,९८,००१.०० |
| | | | | ११११४ बिमा तथा नवीकरण खर्च | ८,००,०००.०० | ०.०० | ० | ८,००,०००.०० |
| | | | | ११२२१ मेथिनी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च | ८,४०,०००.०० | १,८२,८४४.०० | २१.७७ | ६,५७,१५६.०० |
| | | | | ११२२१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च | २,००,०००.०० | ०.०० | ० | २,००,०००.०० |



प्रमुख प्रशासकीय अधिकृत
 केशरथ राई

| आय | | व्यय | |
|---|-----------------|----------------|-----------------|
| ११४७१ बौद्धफाँडबाट प्राप्त हुने मनोरञ्जन कर | १,००,०००.०० | ०.०० | १,००,०००.०० |
| ११४७२ बौद्धफाँडबाट प्राप्त हुने विज्ञापन कर | ३,००,०००.०० | ०.०० | ३,००,०००.०० |
| १४१५७ बौद्धफाँड भई प्राप्त दहचर बहचरको शिफ्टबाट प्राप्त हुने आय | ७,२०,०००.०० | ०.०० | ७,२०,०००.०० |
| अन्तरिक ग्रीट | १४,०६,७३,११२.०० | ६०,५५,२१५.७९ | १३,४६,१७,८९६.२१ |
| ११३१३ सम्पत्ती कर | ४,०९,००,२३८.०० | ३,३६ | ३,८७,५२,२१८.८० |
| ११३१७ वहाल कर | १,५०,००,०००.०० | ४,६३ | १,४३,०६,१४४.७९ |
| ११३१८ वहाल विटोरी कर | ३,००,०००.०० | ०.०० | ३,००,०००.०० |
| ११४५९ सवारी साधन कर (साना सवारी) | ३,००,०००.०० | ०.०० | ३,००,०००.०० |
| ११४५२ पुर्वाधार सेवाको उपयोगमा लाग्ने कर | ८,००,०००.०० | ०.०० | ८,००,०००.०० |
| १४१५९ सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय | ७३,००,०००.०० | २१.३१ | ५७,४४,२६९.०० |
| १४१९१ पर्यटन शुल्क | २९,००,०००.०० | ०.०० | २९,००,०००.०० |
| १४२१९ अन्य सेवा शुल्क तथा बिक्री | ३४,००,०००.०० | ६.५९ | ३१,७८,७२०.०० |
| १४२२१ न्यायिक दस्तुर | १,००,०००.०० | ०.४ | ९९,६००.०० |
| १४२२३ शिक्षा क्षेत्रको आदादी | ३,००,०००.०० | १०७.२७ | (२९,८००.००) |
| १४२२९ अन्य प्रशासनिक सेवा शुल्क | २,००,०००.०० | २०६.०२ | (२,०२,०४९.८३) |
| १४२४१ पार्किङ्ग शुल्क | २०,००,०००.०० | ०.०० | २०,००,०००.०० |
| १४२४२ नक्सापास दस्तुर | ३०,९०,०३८.०० | ७.८१ | २८,४८,७३८.०४ |
| २२३११ मसलन्द तथा कार्यालय सामग्री | ६७,५२,७२९.०० | ४,७५,४२०.०० | ६२,७७,३०९.०० |
| २२३१३ पुस्तक तथा सामग्री खर्च | ११,२०,०००.०० | ०.०० | ११,२०,०००.०० |
| २२३१४ इन्धन - अन्य प्रयोजन | ६,००,०००.०० | ०.०० | ६,००,०००.०० |
| २२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च | १६,४९,२१२.०० | २०,६५०.०० | १६,२०,५६२.०० |
| २२३१९ अन्य कार्यालय संचालन खर्च | २,३८,२५०.०० | ०.०० | २,३८,२५०.०० |
| २२४११ सेवा र परामर्श खर्च | ५,६०,०००.०० | २,९७,५००.०० | २,६२,५००.०० |
| २२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च | ८,६५,०००.०० | ०.०० | ८,६५,०००.०० |
| २२४१३ करार सेवा शुल्क | ३,१९,२९,०००.०० | ७९,२५,९२४.८० | २,३९,९५,०७५.२० |
| २२४१४ सरसफाई सेवा शुल्क | १,१५,६९,०००.०० | १९,८३,९६१.०० | ९५,८५,०३९.०० |
| २२४१९ अन्य सेवा शुल्क | ६,००,०००.०० | ५०,३९७.०० | ५,४९,६०३.०० |
| २२५११ कर्मचारी तालिम खर्च | ०.०० | ०.०० | ०.०० |
| २२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सञ्चालन खर्च | ६९,५०,०००.०० | ०.०० | ६९,५०,०००.०० |
| २२५२२ कार्यक्रम खर्च | ९,६९,४६,७२४.०० | १,४४,९२,८९९.२० | ८,२५,५३,८२४.८० |
| २२६११ अनुगमन, मूल्यांकन खर्च | ६,५०,०००.०० | ४,९४,८४९.०० | २,३५,१५१.०० |
| २२६१२ भ्रमण खर्च | २५,२७,०००.०० | ३,७०,३४५.०० | २१,५६,६५५.०० |
| २२७११ विविध खर्च | ४३,४०,०००.०० | १०,८६,६६५.०० | ३२,५३,३३५.०० |
| २२७२१ सभा सञ्चालन खर्च | १०,००,०००.०० | १,८१,४९५.०० | ८,१८,५०५.०० |
| २४२११ आन्तरिक ऋणको ब्याज | २६,००,०००.०० | ०.०० | २६,००,०००.०० |
| २५३११ शैक्षिक संस्थाहरूलाई सहायता | २०,३३,७६,०००.०० | ५,६३,९१,४८७.०० | १४,७०,६४,५१३.०० |
| २५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता | ९,००,०००.०० | ५,३९,९५०.०० | ३,६०,८५०.०० |
| २५३१३ उपभोक्ता समिति तथा गैर सरकारी संस्था सहायता | ३५,०००.०० | ०.०० | ३५,०००.०० |
| २५३१५ अन्य संस्था सहायता | ११,३५,०००.०० | १,००,०००.०० | १०,३५,०००.०० |
| २७११२ अन्य सामाजिक सुरक्षा | १,८०,०००.०० | ६०,०००.०० | १,२०,०००.०० |
| २७२१२ उद्योग, राहत तथा पुनर्स्थापना खर्च | २०,००,०००.०० | ५,००,०००.०० | १५,००,०००.०० |
| २७२१९ अन्य सामाजिक सहायता | २९,४०,०००.०० | ८,५०,०००.०० | २०,९०,०००.०० |



दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

| आय | | खर्च | | | | | | |
|------------------------------------|-----------------|-----------------|-------|-----------------|---------------|----------------|-------|-----------------|
| १४२४३ सिफारिश दस्तुर | ३४,५४,४६२.०० | ५,१८,८१०.०० | १५.०२ | २९,३५,६५२.०० | २,५८,०००.०० | ०.०० | ० | २,५८,०००.०० |
| १४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर | २,००,०००.०० | १,४४,३००.०० | ७२.१५ | ५५,७००.०० | ६,००,०००.०० | ८७,५००.०० | १४.५८ | ५,१२,५००.०० |
| १४२४५ नाता प्रमाणित दस्तुर | २,५०,०००.०० | ३५,७००.०० | १४.२८ | २,१४,३००.०० | १,५०,०००.०० | ६,६७,०००.०० | ७६.६७ | ०.०० |
| १४२४९ अन्य दस्तुर | १२,००,०००.०० | २,११,३४०.९४ | १७.६१ | ९,८८,६५९.०६ | ३७,९२८,८३१.०० | ५,२३,९५,९४९.०० | १३.८१ | ३२,६८,९२,८८२.०० |
| १४२५३ व्यावसाय रजिष्ट्रेशन दस्तुर | ८०,००,०००.०० | ४,७००.०० | ०.०६ | ७९,९५,३००.०० | ५,००,०००.०० | ५,००,०००.०० | १०.१ | ४४,५०,०००.०० |
| १४२५४ रेडियो/एफ.एम.सञ्चालन दस्तुर | ५०,००,०००.०० | ०.०० | ० | ५०,०००.०० | ९३,८६,८००.०० | २४,४८,९१३.०० | २६.०८ | ६९,३८,६८७.०० |
| १४३१२ प्रशासनिक दाय, जरिवाना र जफत | ७,००,०००.०० | १,१८,८२९.५७ | १६.९८ | ५,८१,१७०.४३ | ३०,०००.०० | ३०,०००.०० | ०.३२ | ९३,३८,८५५.०० |
| १४३१३ थरोटी सदरस्थान | ३२,५५,१८२.८५ | ०.०० | ० | ३२,५५,१८२.८५ | ५०,००,०००.०० | ५०,००,०००.०० | ० | ५०,००,०००.०० |
| १४५२९ अन्य राजस्व | २,५०,००,०००.०० | १००.०० | ० | २,४९,९९,९००.०० | १८,६५,९००.०० | १०,९९३.०० | ०.५५ | १८,५५,७०७.०० |
| १४६११ व्यावसाय कर | ४०,००,०००.०० | २,३७,०८०.०० | ५.९३ | ३७,६२,९२०.०० | १२,९५,०००.०० | १२,९५,०००.०० | ० | १२,९५,०००.०० |
| १५१११ वेरूजू | २०,१२,१००.०० | ०.०० | ० | २०,१२,१००.०० | ३४,९९,०००.०० | ४,४८,२९१.०० | १३.११ | २९,७०,७०९.०० |
| ३२१२२ बैंक मौज्दात | १,६७,६१,०९१.१५ | ०.०० | ० | १,६७,६१,०९१.१५ | ८,५२,०००.०० | ८,५२,०००.०० | ० | ८,५२,०००.०० |
| जम्मा | ९४,६२,७८,०००.०० | १८,७७,१४,६४९.९५ | १९.८३ | ७५,८५,६३,३५८.०५ | १०,००,०००.०० | ४,२२,७६,८५६.०० | १५.३७ | २३,२७,३३,४२०.०० |

देशरथ राई
प्रमुख प्रशासकीय अधिकृत

१२. नगरपालिकाले गरेका कामको प्रतिवेदन

नगरपालिकाले गरेका कामको प्रतिवेदनहरू कानून बमोजिम तोकिएका निकायहरूमा नियमित रूपमा पठाउने र नगरपालिकाको वेबसाइटमा प्रकाशित गरिएको छ ।

१३. नगरपालिकाले गरेका सूचना व्यवस्थापन सम्बन्धी अन्य कार्यहरूको विवरण

- क. नगरपालिकाको वार्षिक नीति कार्यक्रम तथा बजेट पुस्तिकालाई नगरपालिकाको वेबसाइटमा प्रकाशित गरिएको छ ।
- ख. नगरपालिकाबाट प्रवाह गरिने नियमित सेवा प्रवाह तथा योजना कार्यक्रम सम्बन्धी सार्वजनिक गर्नु पर्ने विषयका सूचनाहरूलाई वेबसाइट तथा आधिकारीक फेसबुकमा समेत राखिएको छ ।
- ग. पत्रपत्रिका, अनलाइन, एफ. एम. तथा टेलिभिजनहरूबाट समेत नगरपालिका गतिविधिहरूको विषयमा विभिन्न सूचना, समाचार तथा अन्तरवार्ताहरूबाट सूचना प्रवाह गरिएको छ ।
- घ. चौमासिक रूपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
- ङ. धनकुटा नगरपालिका बडा नं ७ बसपार्कमा रहेको पर्यटन सूचना केन्द्र मार्फत सूचना प्रवाह गर्ने गरिएको छ ।

१४. नगरपालिकाको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त विवरणहरू

नगरपालिकाबाट प्रवाह गरिने नियमित सेवा प्रवाह तथा योजना कार्यक्रम सम्बन्धी सूचना सार्वजनिक गर्नका लागि तपसिल अनुसारका वेबसाइट र फेसबुक पेज प्रयोग गर्ने गरिएको छ ।

| | |
|----------------------------|---|
| कार्यालयको अफिसियल वेबसाइट | www.dhankutamun.gov.np |
| अफिसियल युट्युब पेज | https://www.youtube.com/@dhankutanagarpalika553 |
| अफिसियल फेसबुक पेज | https://www.facebook.com/DhankutaMun/ |
| अफिसियल टिकटक पेज | https://www.tiktok.com/@dhankuta_municipality |



समाप्त


दशरथ राई
प्रमुख प्रशासकीय अधिकृत